



गण्डकी प्रदेश सरकारका
तीन वर्ष

प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गण्डकी प्रदेश, पोखरा, नेपाल

© प्रतिलिपि अधिकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गण्डकी प्रदेश, पोखरा, नेपाल

फोन: ०६१-४६७६४८, ४६७६६४, ४६७६८३, ४६७८५१

फ्याक्स: ०६१-४६७६६५

ईमेल : ocmcm@gandaki.gov.np, ocmcm.gandaki@gmail.com

वेबसाईट : ocmcm.gandaki.gov.np

सम्पादक मण्डल

प्रदेश सचिव श्री इन्दु घिमिरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	— संयोजक
उपसचिव श्री झलकराम सुवेदी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	— सदस्य
उपसचिव श्री रामेश्वर अर्याल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	— सदस्य
अधिकृतस्तर आठौँ श्री विष्णु प्रकाश आचार्य, मु.म. तथा म.प.का.	— सदस्य
अधिकृतस्तर सातौँ श्री सिला बराल सापकोटा, मु.म. तथा म.प.का.	— सदस्य
अधिकृतस्तर सातौँ श्री मिता कुमारी थापा, मु.म. तथा म.प.का.	— सदस्य

शुभकामना

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेसँगै जनताको अभिमतबाट गण्डकी प्रदेश सरकारको गठन भएको तीन वर्ष पूरा भएको छ। समावेशी, सन्तुलित तथा सामाजिक न्यायसहितको दिगो सामाजिक, आर्थिक र भौतिक विकासको गतिलाई तीव्रता दिई समृद्धि हासिल गर्ने यात्रा जारी छ। प्रदेश सरकार गठनको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गण्डकी प्रदेशका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाइहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको अग्रगामी परिवर्तनका लागि भएका सबै खालका आन्दोलन र सशस्त्र सङ्घर्षका क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सहिद, वेपत्ता तथा घाइते योद्धा र उहाँहरुका परिवारहरुप्रति उच्च सम्मान सहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आन्दोलन र सङ्घर्षको अगुवाई गर्नु हुने सम्पूर्ण अग्रजहरुको अमूल्य योगदानप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

नेपालको संविधानले व्यवस्था गरेका सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकार बिचको सहकार्य र सम्बन्धलाई घनीभूत बनाउदै लगिएको छ। सङ्घीय सरकार र स्थानीय तहको बिचमा सम्बन्ध कडीका रुपमा रहेको प्रदेश सरकारले यथार्थमा सङ्घीयताको अनुभूति गराएको छ। सङ्घीय शासन प्रणालीको सफलताका लागि प्रदेश सरकारको सफलता अपरिहार्य रहेको छ।

समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न तय गरिएको दीर्घकालीन सोच, अन्तर्राष्ट्रिय प्रतिवद्धता, दिगो विकासका लक्ष्य, प्रदेशका नागरिकको विकासको चाहना, जननिर्वाचित प्रतिनिधिमाफत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाहरुले दिएका सुझावलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै गण्डकी प्रदेशको **समृद्ध प्रदेश: सुखी नागरिक**को आकाङ्क्षालाई सफल पार्न प्रदेश सरकार दृढ सङ्कल्पित छ।

विगत तीन वर्षको अवधिमा प्रादेशिक नीति, योजना तथा संरचना निर्माण, विकासको सोच र आधार निर्माण गर्दै दिगो विकासको जग वसाउँदै अगाडि बढिरहेका छौं। प्रदेश सरकारको दीर्घकालीन सोच र लक्ष्य हासिल गर्न योजनाबद्ध विकासका लागि पहिलो पञ्चवर्षीय योजना तयार गरी कार्यान्वयनको क्रममा छ ।

प्रदेशको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त समाजमा सामाजिक सद्भाव र साँस्कृतिक सहअस्तित्व कायम गर्ने दिशामा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु परिलक्षित छन्। सबै प्रकारका विभेद, उत्पीडन, बञ्चितकरणले पारेका प्रभावहरुको अन्त्य गर्दै समन्यायिक, समावेशी र सन्तुलित विकास गर्न प्रदेश सरकार सदैव प्रतिबद्ध छ ।

प्रदेश सरकारले तीन वर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरु समेटेर यो पुस्तिका प्रकाशन गरिएको छ। यस अवधिमा नीति, योजना र कानूनको निर्माण, संस्थागत र संरचनागत विकास, आर्थिक, सामाजिक, भौतिक उपलब्धिबाट प्रदेशवासीको जीवनस्तरमा सुधार एवं सङ्घीयताको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको छ।

सरकारको तीन वर्षे यात्राका क्रममा नेपाल सरकार, स्थानीय तह, सरकारी, निजी, सहकारी क्षेत्र, मित्रराष्ट्र तथा विकास साझेदार, बुद्धिजीवी, नागरिक समाज, पत्रकार र आम नागरिकबाट प्राप्त सद्भाव, साथ, सहयोग, समर्थन र रचनात्मक सुझावहरुको उच्च सम्मान गर्दै समृद्ध प्रदेश: सुखी नागरिक बनाउने प्रदेश सरकारको लक्ष्य हासिल गर्न दृढतासाथ अघि बढ्ने अठोट व्यक्त गर्दछु ।

धन्यवाद ।

४ फागुन २०७७

पृथ्वी सुब्बा गुरुङ
मुख्यमन्त्री

प्रदेश सरकारका प्रतिबद्धता:

“समृद्ध नेपाल: सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न प्रदेशको सन्तुलित, समन्यायिक र समावेशी विकास गरी “समृद्ध प्रदेश: सुखी नागरिक” निर्माण गर्न प्रथम पञ्चवर्षीय योजनाका लक्ष्यहरू निम्न अनुसार रहेका छन्।

- बहुआयामिक गरीबी सूचकाङ्क १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने।
- गण्डकी प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर १०.२ प्रतिशत पुऱ्याउने।
- प्रतिव्यक्ति आय १०४३ अमेरिकी डलरबाट १९५६ डलर पुऱ्याउने।
- प्रदेशको कुल ग्राहवर्षस्थ उत्पादन ३ खर्ब ८ अर्बबाट ४ खर्ब ६८ अर्ब पुऱ्याउने।
- पूर्ण बेरोजगारी दर ९ प्रतिशतबाट ४ प्रतिशतमा झार्ने।
- जन्मदाको अपेक्षित आयु ७१.४ वर्षबाट ७७ वर्ष पुऱ्याउने।
- ५ वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) २७ बाट २२ मा झार्ने।
- दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका महिलाको सङ्ख्या ६९.९ प्रतिशतबाट ८० प्रतिशत पुऱ्याउने।
- प्रजनन उमेरका महिलामा रक्तअल्पता २८.२ प्रतिशतबाट १६ प्रतिशतमा झार्ने।
- ५ वर्षमुनिका बालबालिकामा रक्त ४६.२ प्रतिशतबाट १० प्रतिशतमा झार्ने।
- आधारभूत तहमा खुद विद्यार्थी भर्नादर ९४.८ बाट ९९ प्रतिशत पुऱ्याउने।
- गण्डकी विश्व विद्यालय स्थापना गरी सञ्चालन गर्ने।
- गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने।
- सबै निर्वाचन क्षेत्रलाई सडक सञ्जालले जोड्न “एक निर्वाचन क्षेत्र-एक सडक” निर्माण गर्ने।
- प्रदेशभित्रका सबै स्थानीय तहका प्रशासकीय केन्द्र जोड्ने सडक निर्माण गर्ने।
- आर्थिक वर्ष ०७८/०७९ भित्र “गण्डकी प्रदेश-उज्यालो प्रदेश” बनाउने लक्ष्य पूरा गर्ने।
- आर्थिक वर्ष ०७८/०७९ भित्र सबै घरपरिवारमा आधारभूत खानेपानी सुविधा पुऱ्याउने।
- प्रदेश सरकारबाट घोषित “एक घर-एक धारा” को लक्ष्य पूरा गर्ने।

- प्रदेशको खाद्यान्न उत्पादन दोब्बर बनाउन कृषि प्रणालीलाई यान्त्रिकीकरण, व्यवसायीकरण र आधुनिकीकरण गर्ने।
- गण्डकी प्रदेशलाई पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रूपमा विकास गरी प्रदेशभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउने।
- पोखरामा अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने।
- प्रदेशस्तरीय २ औद्योगिक क्षेत्र र सम्भाव्य देखिएका ५१ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने।
- सङ्घ र पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेशस्तरीय बसपार्क र पोखरा महानगरपालिकासँगको सहकार्यमा नगर बसपार्क निर्माण गर्ने।
- अत्याधुनिक सुविधा र साधन सम्पन्न प्रदेश प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने।
- सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो छरितो, पारदर्शी, जवाफदेही, परिणाममुखी, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउन विद्युतीय सुशासन प्रवर्धन गरी डिजिटल प्रदेश बनाउने।

प्रदेश विकासको मार्गचित्र

- नेपालको संविधानले निर्देश गरेका विकास, आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणसम्बन्धी अभिभारा कार्यान्वयन गर्दै नेपाललाई वि.सं. २०७९ सम्ममा अल्प विकसित राष्ट्रहरूको समहूबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने, वि.सं. २०८७ सम्ममा दिगो विकासका लक्ष्यहरूको प्राप्तिसँगै मध्यम आय भएको मुलुकका स्तरमा पुऱ्याउने र वि.सं. २१०० सम्ममा विकसित राष्ट्र बनाउने राष्ट्रिय लक्ष्यलाई सघाउने गरी प्रदेशले समपूरक र परिपूरकको भूमिका निर्वाह गर्ने ।
- विकास व्यवस्थापनलाई सुदृढ गराउने गरी यथार्थपरक उद्देश्य, रणनीति र कार्यनीति सहितको प्रदेशको प्रथम पञ्चवर्षीय योजना, नेपाल सरकारको १५ औं योजना र स्थानीय तहका आवधिक योजनासगं सामञ्जस्यता कायम गर्ने ।
- क्षेत्रगत नीति, आवधिक योजना, कार्यक्रम तथा आयोजना, बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन, मूल्याङ्कन तथा सर्वेक्षणको कार्यलाई तथ्यमा आधारित बनाउन आवश्यक पूर्वाधार विकास, क्षमता अभिवृद्धि तथा प्रादेशिक तथ्याङ्कको संस्थागत व्यवस्था गर्ने ।
- नेपालको सङ्घीयता समन्वय, सहकार्य र सहकारितामा आधारित भएको हुंदा सङ्घीयता कार्यान्वयनका लागि प्रदेश प्रदेशका बिच, प्रदेश र स्थानीय तहका बिच एवम् प्रदेश र सङ्घका बिच आयोजना र कार्यक्रमका विषयमा नीतिगत समन्वयका लागि संस्थागत व्यवस्था सुदृढ गर्ने ।
- विभिन्न तहका योजनाहरूको वर्गीकरण, आयोजनाहरूको छनौट, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रक्रियालाई स्थानीय तहमा संस्थागत गर्ने ।
- प्रदेश गौरवका आयोजना छनोट गर्दा जिल्लागत र पालिकागत सन्तुलन मिलाएर समतामूलक आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्ने, नयाँ रोजगारीका अवसर सृजना गर्ने, उत्पादनमूलक आयोजनालाई प्राथमिकता दिने ।

- योजनाबद्ध विकासलाई नतिजामा आधारित तथा व्यवस्थित बनाउन आयोजना बैंकको स्थापना गरी समग्र योजना तथा क्षेत्रगत नीति निर्माणको कार्यलाई अध्ययन अनुसन्धानसँग आबद्ध गरी अनुगमन प्रणालीलाई बलियो बनाउने।
- आयोजनाको छनौट, प्राथमिकीकरण र स्रोत विनियोजन प्रभावकारी बनाउन मध्यमकालीन खर्च संरचनालाई संस्थागत गर्दै जाने।
- विकास निर्माण कार्यमा संलग्न निजी, सहकारी तथा सामुदायिक क्षेत्रको साझेदारी तथा सहकार्यलाई प्रवर्धन गर्ने।

क्षेत्रगत उपलब्धिहरू

आर्थिक क्षेत्र

- प्रदेशको कुल ग्राहस्थ उत्पादन आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा बढेर ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको अनुमान छ।
- आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको आर्थिक वृद्धिदर ६.६५ प्रतिशत रहेकोमा कोभिडको (Covid-19) कारण आर्थिक वर्ष २०७६/०७७ मा २.२९ प्रतिशतमा सीमित हुन पुगेको छ। कोभिडको प्रभाव व्यवस्थापन गरी आर्थिक वृद्धिदर धनात्मक बनाउनु प्रदेश सरकारका आर्थिक नीतिको सफलता देखिन्छ।
- आर्थिक वर्ष २०७५ को असारमसान्तसम्म प्रदेशका वित्तीय संस्थाले निजी क्षेत्रमा रु. १ खर्ब ७६ अर्ब ७५ करोड ऋण लगानी गरेकोमा यो बढेर आर्थिक वर्ष २०७६ को असार मसान्तसम्म रु. २ खर्ब ६ अर्ब ५६ करोड र आर्थिक वर्ष २०७७ को असार मसान्तसम्म रु. २ खर्ब ४७ अर्ब ६२ करोड पुगेको छ। निजी क्षेत्रको लगानी आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा १६.८६ प्रतिशतले र २०७६/०७७ मा १९.८७ प्रतिशतले वृद्धि भएको थियो।
- आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्म प्रदेशका वित्तीय संस्थाले रु. १ खर्ब ८८ अर्ब ९५ करोड निक्षेप सङ्कलन गरेकोमा यो बढेर आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म रु २ खर्ब २० अर्ब ३२ करोड र आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म रु. ३ खर्ब ७ अर्ब ८३ करोड पुगेको छ। निजी क्षेत्रको बचत सङ्कलन आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा १६.६० प्रतिशतले र २०७६/०७७ मा ३९.७२ प्रतिशतले वृद्धि भएको थियो।
- आर्थिक वर्ष २०७६/०७७ को अन्त्य सम्ममा प्रदेशका वित्तीय संस्थामा लगानीयोग्य रु ६० अर्ब मौज्दात रहेको छ।

- प्रदेशले अर्थतन्त्रको ठुलो अंश (कुल ग्राहस्थ उत्पादनको एक तिहाइ बराबर) विप्रेषणबाट (Remittance) प्राप्त गर्दछ। प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा रु १ खर्ब ३७ अर्ब विप्रेषण प्राप्त गरेको अनुमान छ।
- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ ले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरूलाई निर्व्याजी कर्जा उपलब्ध गराउन एक अर्ब रुपैयाको व्यवसाय जीवन रक्षा कोष स्थापना गरी व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। यस कार्यक्रमको कार्यान्वयनबाट करिब ८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह हुने अनुमान छ। यसबाट गण्डकी प्रदेशका पर्यटन, यातायात, उत्पादन तथा सेवामूलक व्यवसायको आर्थिक गतिविधिमा बढोत्तरी भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुने प्रक्षेपण गरिएको छ।
- गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको लगानीलाई आकर्षित तथा अभिवृद्धि गर्न लगानी अनुकूलन वातावरणको अध्ययन कार्य सुरु भएको छ।

कृषि तथा पशुपन्छी विकास

- कृषि तथा पशुपन्छीजन्य उपजको गुणस्तर नियमन गर्ने उद्देश्यले तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ। प्रदेश भित्रिने कृषि उपज (तरकारी र फलफुल) को ३,००० भन्दा बढी नमुना परीक्षण गरी प्रतिवेदनका आधारमा आयात अनुमति दिने, निश्चित अवधि क्वारेन्टाइनमा राख्ने वा नष्ट गर्ने गरिएको छ।
- प्रदेशका प्राथमिकता प्राप्त बाली/वस्तुहरूमा १,४८९ मोडल फार्म सञ्चालन गर्न अनुदान दिइएको छ। यस कार्यक्रमबाट प्रदेशलाई दुध, मासु, अण्डा तथा तरकारीजन्य बालीमा आत्मनिर्भर हुन टेवा पुगेको छ। यस आर्थिक वर्षमा थप ४५० फर्म स्थापना तथा विस्तार गर्न सहयोग गरिनेछ।
- प्रदेशका ८५ स्थानीय तहका ८७ गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन भएको छ। गत वर्ष कार्यक्रम सञ्चालन भएका ७२ गाउँमा करिब ९ हेक्टर जमिनमा लगाइएको बेमौसमी तरकारी खेतीबाट करिब १२६ मेट्रिक टन तरकारी

उत्पादन भएको छ। त्यसैगरी सोही कार्यक्रमबाट ८१ हेक्टरमा फलफूल खेती, ११ हेक्टरमा चिया/कफी खेती र २० हेक्टरमा अलैंची खेती विस्तार गरिएको छ।

- **मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषिगाउँ कार्यक्रमबाट** पशुपंक्षीतर्फ वाखा, बङ्गुर र कुखुराका कूल १,०५० व्यवस्थित खोरहरू निर्माण गरिएको छ। मासु उत्पादन वृद्धि गर्न उन्नत नस्लका ५७ वीयर जातका वोका र २४१ बङ्गुरका पाठापाठी वितरण गरिएको छ।
- कृषि उपजको खरिद सुनिश्चितता गर्न व्यवसायिक संस्थासँग सहकार्य गरी कृषि उपज बजारीकरणको कार्यक्रम अगाडि बढाइएको छ। नमुना कृषि गाँउ कार्यक्रमबाट हालसम्म कुल ८,५०० कृषक घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
- प्रदेशभित्र उत्पादित कृषि उपजको सुरक्षित भण्डारण र व्यवस्थित बजारीकरणका लागि स्थानीय तह, निजी कम्पनी तथा कृषि सहकारी संस्थासँगको सहकार्यमा २ कोल्ड स्टोर र ४५ कोल्ड रूम निर्माण गरिएको छ। यी भण्डारणमा कृषिजन्य उत्पादन १३२८ मेट्रिक टन, मह २० मेट्रिक टन र मासुजन्य उत्पादन १४७ मेट्रिक टन भण्डारण गर्ने क्षमता रहेको छ।
- त्यसैगरी ८ पशुपन्छी बजार, कुखुरा ह्याचिङ्ग तथा ब्रिडिङ्ग केन्द्र, ३ बधशाला, ३१ दुग्ध चिस्यान केन्द्र, ३४ कृषि बजार केन्द्र, २ टिस्युकल्चर ल्याव, २ प्रिसिजन फार्म र ८ प्रशोधन केन्द्रको स्थापना र ५३ फ्रेसहाउसको सुदृढीकरण गरिएको छ।
- उत्पादनलाई प्रशोधन र बजारीकरणसँग जोड्न कृषि क्षेत्रका १६ र पशुपन्छी क्षेत्रका ६ मूल्य शृङ्खलामा आधारित उद्योग स्थापना कार्यक्रम सञ्चालन गरिएको छ।
- प्राङ्गारिक मलको प्रयोगमा वृद्धि ल्याउन २,१६० जना कृषकहरूलाई ११२८.८ मेट्रिक टन प्राङ्गारिक मल वितरण गरिएको छ।
- उच्च घनत्व प्रविधिमा आधारित उन्नत जातका ४१,१३० स्याउका विरुवा आयात गरी मुस्ताड, मनाड र उत्तरी गोरखामा १३.२ हेक्टर क्षेत्रफलमा स्याउबगैँचा विस्तार गरिएको छ जसबाट वार्षिक करिव ७५० मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ। यसबाट आर्थिक वर्षमा मुस्ताड जिल्लामा थप ८.७५ हेक्टर क्षेत्रफलमा उच्च घनत्व

प्रविधिमा आधारित स्याउ बगैँचा विस्तार भई वार्षिक करिव ५०० मेट्रिक टन स्याउ उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ।

- बेरोजगार युवा वर्गलाई कृषिमा आकर्षित गर्न र व्यावसायिक कृषिको विकासमा टेवा पुऱ्याउन निजी क्षेत्रसँगको सहकार्यमा "सिक र गर" (Learn and Do) कार्यक्रम सञ्चालन गरिएको छ। सो कार्यक्रममा प्रारम्भिक चरणमा ५० जनालाई सहभागी गराउने प्रदेश सरकारको योजना रहेको छ।
- कृषि तथा पशुपालन व्यवसायमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि बिमाको प्रिमियममा नेपाल सरकारले दिदै आएको ७५ प्रतिशत अनुदानमा प्रदेश सरकारबाट थप २५ प्रतिशत अनुदान उपलब्ध गराई निःशुल्क कृषि बिमा हुने व्यवस्था मिलाई बिमा कार्यक्रम कार्यान्वयन गरिएको छ। हालसम्म बिमा कार्यक्रममा २८० (कृषि तर्फ-२१ र पशुपन्छी तर्फ २५९) कृषकहरूलाई आबद्ध गरिएको छ।
- सहकारी संस्था मार्फत् दुध सङ्कलन र बजारीकरण गर्ने कृषकहरूलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रम अन्तर्गत हालसम्म सात दुग्ध उत्पादक सहकारीमा आबद्ध कृषकहरूलाई सम्बन्धित सहकारी संस्थामार्फत् प्रतिलिटर दुध उत्पादनमा २.५ रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराइएको छ।

सहकारी विकास

- एक सहकारी एक उत्पादन कार्यक्रम अन्तर्गत हालसम्म ४८ सहकारी संस्थामार्फत दुध, तरकारी, कोदो, उखु, अलैंची उत्पादन तथा माछा, कुखुरा र बाख्रापालन जस्ता विभिन्न क्षेत्रमा उत्पादन र बजारीकरण कार्यक्रम सञ्चालन गरिएका छन्। यी कार्यक्रमबाट ४८० जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

भूमि व्यवस्था

- प्रदेशका ८ जिल्लाका १५ स्थानमा कुल १,९२९ रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको छ। यसले उत्पादन वृद्धि गर्न सघाउ पुऱ्याउने अपेक्षा गरिएको छ। यस आर्थिक

वर्षमा विगतमा चक्लाबन्दी भएका स्थानमा यान्त्रिकीकरण प्रवर्धन र थप ३,००० रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी गरिनेछ।

- पर्ती जग्गा सीमाङ्कन र अभिलेखीकरण गर्न प्रदेशभित्रका सबै मालपोत र नापी कार्यालयहरूसँग समन्वय गरी नमुनाको रूपमा प्रत्येक जिल्लाको एक/एक पालिकामा पर्ती जग्गाको सीमाङ्कन तथा अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ।
- कास्की जिल्लाका स्थानीय तहहरूको सीमाना अद्यावधिक गर्ने कार्य सम्पन्न गरिएको छ।

वन, भू-संरक्षण र जैविक विविधता

- प्रदेशभर ३,९५२ सामुदायिक वनउपभोक्ता समूह, १,११९ कबुलियती वन उपभोक्ता समूह, एक साझेदारी वन, ३४ धार्मिक वन र एक चक्ला वनको कार्ययोजनामार्फत व्यवस्थापन र उपयोग भइरहेको छ। यसरी विभिन्न वन व्यवस्थापनमार्फत् ८,६१,००० हेक्टर वन क्षेत्र संरक्षण भएको छ।
- ५० हजारभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको समुदायमा आधारित वन समूहमा २५ हजारभन्दा बढी महिला, दलित र जनजाति समुदायको सहभागिता रहेको छ। उक्त समूहबाट करिब ६ लाख क्यूफिट काठ र १५०० चट्टा दाउरा उत्पादन भई आन्तरिक प्रयोगमा ल्याइएको छ। यस कार्यक्रममा समूहले रु. ३ अरब भन्दा बढी रकमको कोष परिचालन गरेका छन्।
- प्रदेशमा लप्सी प्रशोधन, धसिङ्ग्रे सुगन्धित तेल, बेल प्रशोधन लगायतका समुदायमा आधारित २४ उद्योग स्थापना भएका छन्।
- उच्च प्रविधियुक्त नर्सरी, भू तथा जलाधार व्यवस्थापन र स्थानीय समूहबाट विभिन्न प्रजातिका एकवर्षीय र बहुवर्षीय ७०,३८,२६५ बिरुवा उत्पादन भई सार्वजनिक र निजी क्षेत्रमा वृक्षारोपणका लागि निःशुल्क वितरण भएका छन्।
- सरकारी तथा निजी वनबाट कुल २०,९३,५७३.५२ क्यूफिट काठ, २,८३७.४४ चट्टा दाउरा र ७९,०९० के.जि. जडीबुटी उत्पादन भएको छ।

- पोखरा महानगरपालिकाको पचभैयामा प्रदेशस्तरीय प्राणी उद्यानको गुरुयोजना तयार गरी जैविक संरचना निर्माणको काम थालनी भएको छ ।
- मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नवलपुर जिल्लाका विभिन्न स्थानमा कुल ४,३१३ मिटर ढलानसहितको मेस वायर फेन्सिङ निर्माण गरिएको छ। वन्यजन्तुबाट भएको आक्रमणबाट प्रभावित जनतालाई क्षतिपूर्तिबापत रु.१,७९,९०,७२२।- रकम राहत स्वरूप वितरण गरिएको छ।
- फेवातालको संरक्षणका लागि बेतयानी, लौरुक, अँधेरी र हर्पन खोलामा प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको सहकार्यमा चार सिल्टेसन ड्यम निर्माण सम्पन्न भएको छ। रामसारमा सूचीकृत पोखरा उपत्यकाका नौ वटा ताल, मुस्ताङको टिटी र ढुम्वा ताल, नवलपुरको ढवा तालको संरक्षण र पूर्वाधार निर्माणको काम प्रारम्भ गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति

- प्रदेशमा नयाँ उद्योग ११,५४७ तथा नयाँ व्यापार व्यवसाय १०,८७९ दर्ता गरिएको छ।
- प्रदेशमा उद्योग ७,४९३ तथा व्यापार व्यवसाय ८,३७३ नवीकरण गरिएको छ। २,५४९ उद्योग तथा व्यापार व्यवसायको नामसारी/ठाँउसारी गरिएको छ।
- नेपाल सरकारसँगको समन्वयमा प्रदेशमा पेट्रोलियम पदार्थ भण्डार गर्नका लागि तनहुँको आबुँखैरेनी गाउँपालिकामा सम्भाव्य स्थानको अध्ययन भएको छ।
- गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट ८,५८९ जना नयाँ उद्यमी तयार भएका छन्। लघु उद्यमी १२२ जनाका लागि थप प्राविधिक सहयोग प्रदान गरिएको छ।
- नेपाल सरकारसँगको समन्वयमा पोखरा महानगरपालिका वडा नं. ३३ को पुडीटार र नवलपुरको लोकाहा खोलामा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना तथा सञ्चालनका लागि नापी र सर्भेको कार्य भइरहेको छ ।

- प्रदेश भित्रको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर कायम गर्न तथा कालोबजारी, एकाधिकार, सिन्डिकेट र कार्टेलिड अन्त्य गर्न नियमित बजार अनुगमन गरी गुणस्तर र मूल्यमा नियमन गरिएको छ।
- उपभोक्तालाई दैनिक उपभोग्य वस्तु खरिद गर्दा अपनाउनु पर्ने सतर्कताका लागि जनचेतना मूलक अभियान सञ्चालन भइरहेको छ।
- एक स्थानीय तह, एक उद्योगग्राम अन्तर्गत सम्भाव्य देखिएका ५१ स्थानीय तह मध्ये छनौट भएका २० स्थानीय तहमा उद्योगग्राम स्थापना कार्य अगाडि बढाइएको छ।

पर्यटन

- प्रदेशमा हालसम्म ३०८ होमस्टे प्रवर्धन गरिएको छ। आर्थिक वर्ष २०७५/७६ मा २७४ होमस्टेहरूमा पूर्वाधार (सामुदायिक भवन, स्वागतद्वार, सांस्कृतिक संग्रहालय, पदमार्ग आदि) निर्माण कार्य सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा १३३ होमस्टेहरूमा पर्यटकीय पूर्वाधार (पैदलमार्ग, सामुदायिक भवन, स्वागतद्वार, दृश्यावलोकन टावर, सार्वजनिक शौचालय) निर्माण कार्य भइरहेका छन्।
- विभिन्न जिल्लामा ९४.३१ किलोमिटर पदमार्ग/पैदलमार्गको निर्माण, मर्मत, सम्भार, सौन्दर्यीकरण र साइनेजको व्यवस्था गरिएको छ।
- विभिन्न जिल्लाका ७३ धार्मिक पर्यटकीय स्थलको मर्मत, सम्भार एवं सुधार भएको छ। पर्यटकीय गन्तव्य स्थलमा विभिन्न पूर्वाधार निर्माण कार्य गरिएको छ।
- प्रदेश सरकारको पहलमा पोखराबाट भैरहवा, भरतपुर, सिमरा र विराटनगरलाई जोड्ने उद्देश्यका साथ नियमित हवाई उडान सुरु गरिएको छ।
- प्रदेशको पर्यटन प्रवर्धन गर्न “Glorious Gandaki” पर्यटकीय ब्राण्ड तयार गरी टेलिभिजन, एफ.एम. रेडियो, छापा र अनलाइन मिडियामार्फत् प्रचारप्रसार गरिएको छ।

भौतिक पूर्वाधार

सडक यातायात

- प्रदेशभित्र पक्की (कालोपत्रे/ढलान) १३७ किलोमिटर र ग्राभेल २९२ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। यस आर्थिक वर्षभित्र २३७ किलोमिटर पक्की र ग्राभेल ३४२ किलोमिटर निर्माण सम्पन्न हुनेछ। आगामी २ वर्ष भित्र सम्पन्न गर्ने गरी ६२५ किलोमिटर सडक कालोपत्रे गर्न र १३४ किलोमिटर ग्राभेल गर्न बहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण कार्य भइरहेको छ।
- एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत ३६ सडक आयोजना मध्ये ३५ सडक आयोजनामा कालोपत्रे ३३६.१५ किलोमिटर र ग्राभेल ३५.१५ किलोमिटर स्तरोन्नति गर्ने कार्य भइरहेको छ।
- प्रादेशिक 'क' वर्गका १२ सडक आयोजना मध्ये ८ सडकको कुल ७०.८२ किलोमिटर कालोपत्रे र २२.२५ किलोमिटर ग्राभेल सडकस्तरमा स्तरोन्नति कार्य भई रहेको छ। बाँकी ४ सडक मध्ये सालिग्राम कोरिडोर लोकमार्ग (मालुङ्गा-बास्टारी-रानीघाट-रुद्रबेनी सेतिबेनी-फलेवास-कुस्मा)आयोजनाको ठेक्का प्रक्रिया सुरुवात गर्ने चरणमा रहेको छ। रुइला भन्ज्याङ्ग-साम्दो-ल्हो-प्रोक-विही-सिर्दिवास सडक र दुम्कीवास-त्रिवेणी सडकको EIA स्वीकृतिको चरणमा रहेको छ। मनाङको थोचे-लार्केपास सडकको डीपीआर तयारीका क्रममा रहेको छ।
- स्थानीय तहको केन्द्र जोड्ने १७ सडक आयोजना मध्ये ११ सडक आयोजनाको कुल ६७.६४ किलोमिटर कालोपत्रे सडकस्तरमा स्तरोन्नतिको कार्य भइरहेको छ। ३ सडकको ठेक्का प्रक्रिया सुरु र ३ सडकको डीपीआर तयारीका क्रममा रहेको छ।
- हालसम्म पालिकाको केन्द्रसम्म सडक नजोडिएको गोरखाको चुमनुव्री र मनाङको नार्पाभूमिका केन्द्रमा सडक सञ्जाल पुऱ्याउने लक्ष्य अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी अध्ययन भइराखेको छ।

- प्रदेशमा २११ सडक पुल निर्माण गर्ने लक्ष्यमध्ये ३४ सडक पुलहरू सम्पन्न भएका छन्। ७१ सडक पुल निर्माणाधीन, १७ सडक पुल ठेक्का प्रक्रियामा रहेका र ८९ सडक पुल डीपीआर निर्माणको प्रक्रियामा रहेका छन्।
- प्रदेशमा २२६ झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्यमध्ये १० झोलुङ्गे पुल निर्माण सम्पन्न, ५६ झोलुङ्गे पुल निर्माणाधीन र १६० झोलुङ्गे पुल डीपीआर तयारीको चरणमा छन्।

ऊर्जा विकास

- प्रदेश सरकार गठन हुँदा विद्युतमा पहुँचप्राप्त परिवार ८२.२ प्रतिशत रहेकोमा हाल वृद्धि भई ८७.३९ प्रतिशत पुगेको छ। बाँकी रहेका परिवारलाई विद्युतमा पहुँच पुऱ्याउन मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ, मनाङ, गोरखा, कास्की र नवलपुर जिल्लामा विद्युत विस्तार गर्ने कार्य भइरहेको छ।
- हालसम्म राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका गोरखा, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाका ११०५ घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत सहूलियतमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरी सोलार बत्ती बलिसकेको छ।
- सात जिल्लाका ९५७ किलोवाट क्षमताका २६ लघु जलविद्युत् आयोजनाको मर्मत कार्य सम्पन्न गरी विद्युत् नियमित गरिएको छ। १८०३ किलोवाट क्षमताका ४३ लघु जलविद्युत् आयोजनाहरूको मर्मत कार्य सम्पन्न भई १२ हजार ७ सय ६५ घरधुरी लाभान्वित भएका छन्।
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (४१ किलोवाट पिक) र भौतिक पूर्वाधार विकास मन्त्रालयमा (२९ किलोवाट पिक) क्षमता गरी ७० किलोवाट पिक क्षमताको सोलार ग्रिड टाई प्रणाली जडान गरी नेट मिटरिडको प्रवन्ध मिलाईएको छ।
- प्रदेश सरकारको विद्युत् काठेपोल प्रतिस्थापन गर्ने नीति अनुरूप हालसम्म २९,८११ काठे पोल स्टिल पोलद्वारा प्रतिस्थापन गरिएको छ। यसबाट १लाख ४६ हजार १ सय ८२ जनसङ्ख्या लाभान्वित भएका छन्।
- विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न नमुनाका रूपमा तनहुँ, कास्की र पर्वतमा गरी ३ चार्जिङ स्टेशनको निर्माण गरिएको छ।

खानेपानी तथा सरसफाइ

- प्रदेश सरकारले घोषणा गरेको एक घर-एक धारा कार्यक्रम अन्तर्गत हालसम्म सम्पन्न २४३ आयोजनाबाट ५५,०६० निजी धारा जडान सम्पन्न भई २ लाख ८५ हजार १ सय ८४ जनसङ्ख्या लाभान्वित भएका छन्। यस आर्थिक वर्षको अन्त्यसम्म ७५,५६२ निजी धारा जडान गरिनेछ, यसबाट ३ लाख ९९ हजार ९ सय ९५ जनसङ्ख्या लाभान्वित हुनेछन्।
- प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुऱ्याउन सञ्चालित १२६ खानेपानी आयोजना मध्ये यसै वर्षभित्र ८ आयोजना सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ।
- खानेपानी गुणस्तर सुधार गरी मध्यम तथा उच्च स्तरको खानेपानी सेवा पुऱ्याउन आरूङ्गखोला सहलगानी खानेपानी तथा सरसफाइ योजना कार्यक्रम सुरुवात गरिएको छ।
- जीर्ण तथा आंशिक रूपमा सञ्चालनमा रहेका ७६ खानेपानी योजनाहरूको मर्मत सम्भार कार्य भइरहेको छ।

सिंचाइ तथा नदी नियन्त्रण

- प्रदेश सरकारको सिंचाइ सुविधा विस्तार गर्ने नीतिअन्तर्गत स्याङ्जा जिल्लाको चापाकोट टार, तनहुँ जिल्लाको अत्रौलीपुट्टार, पर्वत जिल्लाको फलेवास र लमजुङ जिल्लाको रम्घाटार सिंचाइ प्रणाली एवं कृषक कुलो सुधार तथा पुनर्स्थापना सुधार योजना, नयाँ सतह सिंचाइ योजना, भूमिगत सिंचाइ योजना सहित २०५ सिंचाइ योजना निर्माण कार्य सम्पन्न गरी १९५४ हेक्टर नयाँ कमाण्ड क्षेत्र र पुरानो सिंचाइ प्रणाली मर्मतबाट ३५४६ हेक्टर गरी ५५०० हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुऱ्याइएको छ।

- नवलपुरको उल्टिखोलामा नयाँ बाँध निर्माण गरी सिंचाई योजना सञ्चालनमा ल्याइएको छ। पोखराको सेती नहर प्रणालीको बाँध पुनर्स्थापना कार्य सम्पन्न भएको छ। थप २९० नयाँ सिंचाई आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।
- सालबसाली रूपमा ३१२ नदी नियन्त्रण/तटबन्ध योजनाहरू सम्पन्न भएका छन्। यसबाट ५१.२९ किलोमिटर तटबन्ध निर्माण भई बस्ती, बजार, जग्गा, भौतिक र सांस्कृतिक सम्पदाको संरक्षण भएको र १००२ हेक्टर जग्गा उकास भएको छ। हाल ४७ योजनाहरू निर्माणाधीन रहेका छन्। यसबाट हालसम्म सिंचाई तथा नदी नियन्त्रणतर्फ ७८ हजार २ सय ४० जनसङ्ख्या लाभान्वित भएका छन्।
- साना सिंचाई तर्फ नयाँ कुलो निर्माण र जीर्ण अवस्थामा रहेका तथा मर्मत गर्नुपर्ने पुराना कुला सञ्चालनका लागि ५०३ आयोजनाहरू कार्यान्वयन गरी करिब २५० हेक्टर भूमिमा सिंचाई सुविधा उपलब्ध गराइएको छ।
- प्रदेश सरकारको पुँजीगत अनुदानबाट सञ्चालित ४१३ साना सिंचाई योजनाहरूको निर्माणबाट १४० हेक्टर सिंचित क्षेत्रफल विस्तार भएको छ।

यातायात व्यवस्थापन

- पोखराको पृथ्वी चोकमा ड्राइभिङ्ग परीक्षण केन्द्र निर्माण सम्पन्न भएको छ। यातायात व्यवस्था कार्यालय (लाइसेन्स) कास्कीको आफ्नै जग्गामा भवन बनाई कार्यालयबाट सेवा सुचारु गरिएको छ।
- यातायात क्षेत्रबाट चालु आर्थिक वर्षको पौष मसान्तसम्म रू ९२ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

शहरी विकास

- कुस्मा, फलेवास र पुतलीबजार नगरपालिकालाई स्याटेलाइट सिटीको रूपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गरिएको छ। शुक्लागण्डकी, मध्यनेपाल र भिमाद नगरपालिकालाई स्याटेलाइट सिटीको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको छ।

आवास, वस्ती विकास र पुनर्निर्माण

- दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तीकृत जाति तथा समुदायका लागि सुरक्षित आवासको व्यवस्था गर्न **जनता आवास कार्यक्रम** अन्तर्गत हाल सम्म पहिचान भएका २,९०१ लाभग्राही मध्ये १,७३१ लाभग्राहीसँग सम्झौता भएको र १,३२० घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ।
- कास्कीस्थित बयाली मनकामना बहुउद्देश्यीय सामुदायिक भवन, पर्वत स्थित जयमा आमा समूह, तनहुँस्थित छिम्केश्वरी सामुदायिक भवन लगायत विभिन्न जिल्लाका ३१ सङ्घ, संस्थाको भवन निर्माण र मर्मत सम्भार कार्य सम्पन्न गरिएको छ ।
- प्रदेश र स्थानीय तहको सहलगानीमा १२ सार्वजनिक शौचालय र ४७ स्थानमा सहिद पार्क तथा मनोरन्जन स्थल निर्माण सम्पन्न गरिएको छ। कास्कीको माछापुच्छ्रे, स्याङ्जाको कालीगण्डकी र पर्वतको विहादी गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण गरिएको छ। अन्य ११ बहुउद्देश्यीय सभाहल निर्माणाधीन रहेका छन् ।
- विभिन्न जिल्लामा ४५ प्रादेशिक सरकारी भवन निर्माण तथा मर्मत सम्भारको कार्य सम्पन्न गरिएको छ।
- नवलपुरको कावासोतीमा एकीकृत प्रादेशिक सरकारी भवन निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन तयारी कार्य अगाडि बढाइएको छ।
- गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय आँबुखैरेनी लगायतका प्रहरी एकाइमा भौतिक पूर्वाधार स्तरोन्नतिको कार्य गरिएको र अन्य प्रहरी एकाइहरूको मर्मत सम्भारको कार्यक्रम कार्यान्वयन भईरहेको छ।
- कारागार कार्यालयको व्यवस्थापनतर्फ कारागार कार्यालय कास्की, तनहुँ, गोरखा, लमजुङ र पर्वतमा विभिन्न पूर्वाधार मर्मत सम्भारको कार्य सम्पन्न भएको छ ।
- कास्की, गोरखा, लमजुङ तथा बाग्लुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमहरूको पूर्वाधार निर्माणको कार्य भईरहेको छ ।

संचार तथा सूचना प्रविधि

- पत्रकार महासङ्घ गण्डकी प्रदेश पोखरा तथा बागलुङ जिल्ला शाखाको भवन निर्माण गर्न प्रदेश सरकारको तर्फबाट अनुदान सहयोग उपलब्ध गराइएको छ।
- सञ्चारकर्मीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका छन्।
- साइबर अपराध नियन्त्रणका विषयमा काम गर्न गण्डकी प्रदेशका ३२ जना प्रहरी कर्मचारीलाई साइबर अपराध न्यूनीकरणका विषयमा तालिम प्रदान गरिएको छ।
- पोखरा महानगरपालिका वडा नं १८, जामुनबोटमा प्रदेश सूचना प्रविधि पार्क स्थापनाका लागि सम्भाव्यता अध्ययन भइरहेको छ।
- विद्यालयमा सूचना प्रविधिको पहुँच बढाउन प्रदेशका ९५ आधारभूत विद्यालय र १८१ माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना र सञ्चालन भई ७६०० जना आधारभूत विद्यालयका र ४५२५० जना माध्यमिक तहका विद्यार्थीहरूले कम्प्युटर शिक्षा तथा प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गरेका छन्।

सामाजिक क्षेत्र

शिक्षा:

- हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको शिक्षामा पहुँच र गुणस्तर विस्तार गर्नका लागि मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका ५ नमुना विद्यालयमा छात्रावास निर्माणको कार्य सुरु गरिएको छ।
- दुर्गम र हिमाली क्षेत्रका गोरखा, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीका लागि आवास छात्रवृत्ति प्रदान गरिएको छ।
- ४९ सामुदायिक क्याम्पसमा कम्प्युटर प्रयोगशाला, भवन मर्मत र पुस्तकालयको व्यवस्थापन र स्तरोन्नति गर्न सहयोग गरिएको छ।
- तीन आङ्गिक क्याम्पसका विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन सुधार गरिएको छ। १० जिल्लाका २४ स्थानीय तहमा सार्वजनिक पुस्तकालयको पूर्वाधार विकास र पुस्तकालय व्यवस्थापन गरिएको छ।

- सूचना प्रविधिको प्रयोगमा विशेष जोड दिदै पूर्व प्राथमिक/ बालविकास शिक्षाका ४७१ जना सहजकर्ता, आधारभूत तहका १५९९ जना, माध्यमिक तहका ४९६ जना शिक्षकहरूका लागि पेसागत विकास प्रमाणीकरण तालिम प्रदान गरिएको छ।
- प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (Early Grade Reading Programme EGRP) अन्तर्गत २१० जना शिक्षकहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको छ। सबै तहका २५३ जना प्रधानाध्यापकहरूका लागि नेतृत्व क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको छ।
- टनेल इन्जिनियरिङमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण भई इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखरामा पठनपाठन शुरुआत भएको र हाल २० जना विद्यार्थी अध्ययनरत रहेका छन्।
- गण्डकी प्रदेश सरकार र मित्रराष्ट्र चीनको हेनान प्रान्त सरकारबिच भएको सहमति अनुसार हेनान नर्मल विश्वविद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्न ८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।
- १४१ माध्यमिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि सहयोग गरिएको छ। माध्यमिक तह (कक्षा ११-१२) मा विज्ञान विषय सञ्चालित १३ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भई २६०० जना विद्यार्थी लाभान्वित भएका छन्। ४१ प्राविधिक माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब तथा शैक्षिक सामग्री एवम् शैक्षिक उपकरण व्यवस्थापन भई १२३० जना विद्यार्थीले प्रयोगात्मक रूपमा सिक्ने अवसर प्राप्त गरेका छन्।
- एकीकृत पाठ्यक्रम (कक्षा १-३) परिक्षणका रूपमा रहेका गोरखा र तनहुँका १२ विद्यालयका प्र.अ. एवम् शिक्षकको क्षमता विकास गरिएको छ।
- गरिब, दलित, अल्पसङ्ख्यक समुदायका एमवीवीएस, इन्जिनियरिङ, कृषि र पशु विज्ञान क्षेत्रमा छात्रवृत्ति प्राप्त ५ जना विद्यार्थीलाई मुख्यमन्त्री उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति प्रदान गरिएको छ। साथै स्नातकोत्तर तहमा अध्ययनरत १४ गरीब, दलित, अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई प्रति विद्यार्थी ३० हजार रुपैयाँ शैक्षिक अनुसन्धान सहयोग प्रदान गरिएको छ।

- प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा स्वावलम्बी र राष्ट्रप्रेमी नागरिक उत्पादन गर्ने उद्देश्यले ३६ विद्यालयमा आदर्श विद्यालय विकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ। ६१ बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रमा स्तरोन्नति गरिएको छ। स्थानीय तहको समन्वयमा सामुदायिक विद्यालयलाई खेलकुद र सङ्गीत विद्यालयका रूपमा विकास गर्न सङ्गीत २४ विद्यालयहरू छनौट गरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ। जसबाट ९९१५ जना विद्यार्थीहरू लाभान्वित भएका छन् ।
- शिक्षामा मूलप्रवाहीकरणका लागि मदरसा/ गुम्बा/ गुरुकुल/ आश्रम र वैकल्पिक विद्यालय गरी २२ विद्यालयलाई सञ्चालन एवम् व्यवस्थापनका लागि प्रदान गरिएको अनुदानबाट ४४० जना बालबालिकाहरू लाभान्वित भएका छन् ।
- जीवनोपयोगी मूल्य मान्यतामा आधारित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्न गण्डकी विश्वविद्यालय स्थापना गरिएको छ । जसमा सूचना प्रविधि र चिकित्सा विज्ञान गरी दुई सङ्कायमा पढाई सञ्चालन गर्ने तयारी गरिएको छ। सूचना प्रविधिको महेन्द्रपुलमा र चिकित्सा विज्ञानको पोखरा महानगरपालिका वडा नं. ३२, स्यालतहरोमा पूर्वाधार निर्माण भइरहेको छ।
- विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ स्थित मालेपाटन र स्यालतहरोमा ३५२ रोपनी १५ आना जग्गा र तनहुँ जिल्ला शुक्लागण्डकी न.पा. को वेलचौतारामा १७५ रोपनी जग्गा प्राप्त भएको छ।
- गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको स्तर निर्धारण, प्रमाणीकरण तथा बजार माग अनुरूपका मध्यमस्तरको मानव संसाधन विकास गर्ने उद्देश्यले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिएको छ। प्रतिष्ठानको भौतिक पूर्वाधार विकासका लागि स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं १ गुन्दुममा १४७ रोपनी २ आना जग्गा प्राप्त भएको छ।
- भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन बनाउने र स्रोत खोज्ने कार्य भइरहेको छ।

स्वास्थ्य

- प्रदेश मातहतका अस्पतालहरूमा ५२ शैया सघन उपचार कक्षमा २४ थान भेन्टिलेटर जडान भइसकेको र १३ थान जडानको क्रममा रहेका छन्। धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, लमजुङ, गोरखा, मध्यविन्दु र सङ्क्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शैयाका दरले कुल १२५ शैयालाई हाई डिपेन्डेन्सी युनिट (HDU) मा स्तरोन्नति गरिएको छ।
- धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ तथा पर्वत, मुस्ताङ, म्याग्दी, तनहुँ, गोरखा, नवलपुर जिल्ला अस्पतालमा मर्चरी च्याम्बर जडान भई सकेको छ। स्याङ्जा, मनाङ र लमजुङ अस्पतालमा जडानको क्रममा रहेको छ।
- धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र मातृशिशु मितेरी अस्पताल कास्कीमा अक्सिजन प्लान्ट जडान कार्य सम्पन्न गरी सेवा सुचारु भएको छ।
- गोरखा, मनाङ, मुस्ताङ, मध्यविन्दु अस्पताल नवलपुर र लमजुङ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा सञ्चालनको कार्य अन्तिम चरणमा रहेको छ।
- मातृशिशु मितेरी अस्पताल कास्की, धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, पर्वत, मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, तनहुँ, गोरखा, लमजुङ र मध्यविन्दु अस्पताल नवलपुरमा आवश्यक पर्ने औजार/उपकरण जडान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको छ।
- धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, पर्वत, कास्की, तनहुँ, गोरखा, मनाङ, स्याङ्जा, लमजुङ जिल्लाका अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणालीको स्थापना गरी स्वास्थ्य सम्बन्धी तथ्याङ्कलाई व्यवस्थित गरिएको छ।
- धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, बेनी अस्पताल म्याग्दी, स्याङ्जा जिल्ला अस्पताल, दमौली अस्पताल तनहुँ र पर्वत अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको छ।
- सबै जिल्लाका विभिन्न तहका १७५ विद्यालयमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
- दुर्गम स्थानमा रहेका ४७ जना जटिलतायुक्त गर्भवती तथा सुत्केरी महिलालाई Air Lifting गरी सुविधासम्पन्न अस्पतालमा ल्याई उपचार गराइएको छ।

- धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ तथा पर्वत, मुस्ताङ, म्याग्दी, कास्की, तनहुँ, गोरखा, नवलपुर र स्याङ्जा जिल्लाका अस्पतालमा फोहोरमैला व्यवस्थापनका लागि आवश्यक औजार/उपकरण खरिद भई भवन निर्माण कार्य सम्पन्न भएको छ।
- सवारी साधन नभएका ११ अस्पतालका लागि सवारी साधनको व्यवस्था गरिएको छ।
- लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व प्रदेश सरकारमा हस्तान्तरण भई मिति २०७७/०४/०१ मा गण्डकी प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा स्थापना भई सञ्चालनमा आएको छ। हाल रहेको ५० शैयालाई स्तरोन्नति तथा नयाँ ५० शैया थप गरी १०० शैया बनाउन भवन निर्माण कार्य प्रारम्भ भएको छ। यससँगै प्रदेशस्तरको प्रयोगशाला भवन निर्माणको कार्य पनि प्रारम्भ गरिएको छ।
- गण्डकी प्रदेश सरकार र मानव विकास तथा सामुदायिक सेवा संस्थाबिच सम्झौता भई लमजुङ सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको छ।
- आयुर्वेद सेवालार्ई प्रभावकारी बनाउनको लागि पोखरा महानगरपालिका-२६, राखी डाँडाँमा २७ रोपनी जग्गा प्रदेश सरकारको स्वामित्वमा ल्याई प्रादेशिक आयुर्वेदिक अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी औषधी उत्पादन तथा प्रशोधन केन्द्रको निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
- धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई २०० शैयामा, पर्वत, कास्की, स्याङ्जा, मध्यविन्दु र दमौली अस्पताललाई ५० शैयामा र मनाङ एवं मुस्ताङ जिल्ला अस्पताललाई २५ शैयामा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गरिएको छ।
- प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र र वायोमेडिकल इक्युपमेन्ट प्रयोगशालाको भवन निर्माणको तयारी भइरहेको छ।

कोभिड-१९ व्यवस्थापन (रोकथाम तथा उपचार) विशेष कार्यक्रम

- सरकारको सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी कोभिड-१९ को सङ्क्रमण रोकथाम, प्रभावकारी नियन्त्रण तथा व्यवस्थापन गर्न माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, माननीय आर्थिक मामिला तथा योजना मन्त्रीज्यूको संयोजकत्वमा व्यवस्थापन सहजीकरण समिति र प्रमुख सचिवको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ। निर्देशक समितिको निर्देशन अनुसार कोभिड-१९ महामारी प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्न थप १० विषयगत समितिहरू गठन गरी परिचालन गरिएको छ।
- तत्कालीन परिस्थितिमा गण्डकी प्रदेशमा कोभिड-१९ का सङ्क्रमितहरूको उपचार एवं व्यवस्थापन गर्न प्रदेश सरकारको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की, जीपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र धौलागिरी उपप्रादेशिक अस्पताल, बागलुङलाई जिम्मेवारी दिइएकोमा सङ्क्रमण बढ्दै गएको सन्दर्भमा सम्पूर्ण जिल्ला स्थित अस्पतालहरूमा सङ्क्रमितहरूको व्यवस्थापनका लागि क्षमता विकास गर्दै कोभिड —१९ का सङ्क्रमितहरूको उपचार भैरहेको छ । प्रदेशभरी दैनिक ३०० को हाराहारीमा सङ्क्रमित हुँदा आइसोलेसन केन्द्रको उच्च मागलाई ध्यानमा राखी सरकारी सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरूमा १४१३ शैया सहितका ४० आइसोलेसन केन्द्रहरू स्थापना गरी सङ्क्रमितको व्यवस्थापन हुँदै आएको छ।
- गण्डकी प्रदेश सरकारले प्रदेशस्तरमा पहिलो पटक संक्रामक तथा सरुवा रोग अस्पताल २०७७ श्रावण १ गतेदेखि सञ्चालनमा ल्याई ५० शैया सहितको कोभिड-१९ अस्पतालका रूपमा सङ्क्रमितलाई राखी उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
- सुरुमा कोभिड-१९ को पीसीआर परीक्षणको व्यवस्था प्रदेशमा नभएकाले यसका लागि नमुना काठमाण्डौमा पठाउनु पर्ने बाध्यता रहेकोमा र प्रदेशमै स्वाबको परीक्षण गर्न पीसीआर मेसिन सहितको प्रयोगशालाको व्यवस्थाका लागि प्रदेश सरकारको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तुरुन्तै एउटा पीसीआर मेसिन सहित २ जना विज्ञ प्राविधिकहरू खटाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा २०७६ चैत्र १८ गतेदेखि नै नमुना परीक्षण कार्यको सुरुवात गरिएको, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको

मातहतमा प्रदेश क्षयरोग उपचार केन्द्रको हातामा २ पीसीआर मेसिन सहितको प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ। उक्त प्रयोगशालामा हालै नेपाल सरकारबाट प्राप्त एउटा अटो एक्स्ट्राक्सन मेसिन समेत जडान गरी पीसीआर परीक्षणको क्षमता विस्तार गरिएको छ ।

- प्रयोगशाला सेवालाई सहज बनाउन र परीक्षणको दायरा बढाउनका लागि बागलुङ अस्पतालमा पीसीआर मेसिन स्थापनाका लागि पूर्वाधार विकास, स्वास्थ्य सामग्री खरिद र जनशक्ति व्यवस्थाका लागि बजेट उपलब्ध गराइसकिएको छ। उक्त अस्पतालमा छिट्टै नै परीक्षण सेवा सुरु गरिने छ। त्यसैगरी मध्यविन्दु अस्पतालमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको पूर्वाधार विकासका लागि बजेट उपलब्ध गराउनुका साथै बायोसेफ्टी क्याबिनेट लगायतका मेसिन उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराइसकिएको छ। प्रयोगशाला भवन निर्माण कार्य केही दिनमै पूरा हुँदैछ। तुरुन्त शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि तत्काल परीक्षण नतिजा दिनुपर्ने भएको हुँदा अत्याधुनिक प्रविधियुक्त जिन एक्सपर्ट मेसिनद्वारा परीक्षण गरी तत्कालै नतिजा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
- सम्वत् २०७७ कार्तिकसम्म दैनिक कम्तीमा ४०० र बढीमा ११०० सम्म पीसीआर परीक्षण भईरहेकोमा लक्षण नदेखिए सम्म स्याम्पल नलिने, एक पटक पोजिटिभ नतिजा आएपछि लक्षण नदेखिएमा १४ दिनसम्म होम आइसोलेसनमा बस्ने र पुनः परीक्षण नगर्ने कार्यविधिमा उल्लेख भएको कारण मडिसर देखि दैनिक करिब ३०० जनाको परीक्षण भइरहेको छ । स्याम्पल कलेक्सन हुनासाथ २४ देखि ७२ घण्टा सम्ममा परीक्षण नतिजा वितरण गर्ने गरिएको, नतिजा नेगेटिभ वा पोजिटिभ आउनासाथ सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयहरू, गाउँपालिका/नगरपालिकाका स्वास्थ्य संयोजकहरूलाई जानकारी दिने गरिएको छ। सम्बन्धित व्यक्तिहरूलाई एसएमएस मार्फत परीक्षण नतीजा प्राप्त हुने व्यवस्था समेत मिलाइएको छ।
- तत्कालीन परिस्थितिमा प्रदेशमा विद्यमान स्वास्थ्यकर्मीहरूमा कोभिड-१९संक्रमणको शङ्कास्पद सङ्क्रमितहरूको पहिचान, कन्ट्र्याक्ट ट्रेसिङ्, स्वाब सङ्कलन, पीसीआर परीक्षण लगायतका अत्यावश्यक कार्यहरू गर्नसक्ने ज्ञान, सीप र अनुभवको कमीलाई मध्यनजर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका ल्याबका दुई जना विज्ञ

प्राविधिकहरुबाट प्रदेशका चार जना प्राविधिकहरुलाई अनसाइट तालिम दिई आफ्नै दक्ष जनशक्ति उत्पादनको कार्यारम्भ गरिएको छ। उक्त चारजना प्राविधिकहरुको सहयोगमा थप २४ जना स्वास्थ्य प्राविधिकहरुलाई पनि सोही तालिम दिई हाल ल्याबमा काम गर्नसक्ने २८ जना दक्ष जनशक्ति तयार गरिएको छ । मध्यविन्दु अस्पताल, नवलपुर र धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङका लागि ४-४ जना अतिरिक्त प्रयोगशालाकर्मीको व्यवस्था गरिएको छ।

- प्रदेशका आम नागरिकहरुलाई कोभिड-१९ सम्बन्धी आधारभूत ज्ञान, सूचना तथा जानकारी प्रदान गर्न हेल्लो डाक्टर (१०९२) सेवा, टिभि/रेडियो (८६ सञ्चार माध्यम), युट्युब, चेतनामूलक दोहोरी गीत, मोबाइल एप्स, वेवपेज, दैनिक तथा साप्ताहिक समाचारपत्र, दैनिक प्रेस विज्ञप्ति/वक्तव्य तथा सामाजिक सञ्जालहरुको उपयोग गरिएको छ ।
- आइसोलेसन केन्द्र तथा होम आइसोलेसनमा रहेका कोभिड-१९ सङ्क्रमित र निको भैसकेका विरामीहरुलाई मनोसामाजिक परामर्श तथा चिकित्सकीय परामर्श सहितको डेस्क स्थापना गरी सञ्चालन भैरहेको छ ।
- विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्न गरिएको वन्दावन्दीको वेलामा सर्वसाधारणलाई राहत वितरण गर्न प्रदेशबाट पोखरा महानगरलाई रु १ करोड, प्रत्येक नगरपालिकालाई रु १० लाख, र प्रत्येक गाउँपालिकालाई रु ५ लाख गरी जम्मा रु ६ करोड ५० लाख अनुदानका रूपमा दिइएको थियो।
- प्रदेशले दिएको नगद अनुदानमा स्थानीय तहले आफ्नो रकम समेत थप गरी हालसम्म १,०९,८५६ गरिब तथा विपन्न घरपरिवारलाई १९,४१,०९५ के.जी. चामल, १,५९,३६७ के.जी. दाल, १,०३,६६८ लिटर खाने तेल र १,२५,२५६ के.जी. नुन राहत स्वरूप वितरण गरेका छन्।
- प्रदेश सरकारले २०७७ माघ २७ सम्म १,२८,१४० व्यक्तिको स्याव सङ्कलन गरी परीक्षण गरेको छ। यी परीक्षण मध्य १५,७३० व्यक्तिको पोजेटिभ र १,१२,४१०

व्यक्तिको नेगेटिभ थियो। सङ्क्रमित मध्ये १५,१९२ उपचार भई घर फर्किसकेका छन्, सक्रिय सङ्क्रमित ३३५ उपचाररत छन् र २०३ को दुःखद निधन भएको छ।

- कोभिड-१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि आर्थिक अभाव हुन नदिन प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना तथा सञ्चालन गरेको छ। यस कोषमा मिति २०७७/१०/२८ गतेसम्म प्रदेश सरकारका तर्फबाट ३० करोड र जनप्रतिनिधि, कर्मचारी, विभिन्न व्यक्ति तथा सङ्घ-संस्थाहरूबाट ५ करोड १२ लाख ५० हजार ७ सय ९२ रुपैयाँ समेत गरी कूल ३५ करोड १२ लाख ५० हजार ७ सय ९२ रुपैयाँ जम्मा भई उक्त कोषबाट कूल २७ करोड ८ लाख ७३ हजार ३ सय ३६ रुपैया खर्च भै हाल ८ करोड ३ लाख ७७ हजार ४ सय ५६ रुपैयाँ बाँकी रहेको छ।
- प्रदेश सरकारले कोभिड-१९ का कारण बेरोजगार भएका, अति विपन्न तथा सीमान्तीकृत नागरिक भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ तत्काल राहत पुऱ्याउन स्थानीय तह तथा DCCMC हरुलाई आर्थिक राहत अनुदान उपलब्ध गराइएको छ।
- प्रदेशमा कोभिड-१९ सुरु हुनुपूर्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ भेन्टिलेटर सहित ९ शैया क्षमताका सघन उपचार सेवा (ICU) बाहेक अरु जिल्ला अस्पतालहरूमा यो उपचार सुविधा नभएको अवस्थामा प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरूमा ICU उपचार सेवा स्थापनाका चरणमा छन्।
- क्वारेन्टाइन व्यवस्थापनको जिम्मेवारी मूलतः स्थानीय तह तथा स्थानीय प्रशासनको भएता पनि यसलाई थप व्यवस्थित बनाउनका लागि ४७ स्थानीय तहहरूमा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको खाना खर्च वापत रु १ करोड ५३ लाख निकास दिईएको, स्थानीय तहको माग र आवश्यकता अनुसार विभिन्न स्वास्थ्य सामग्री एवं उपकरणहरू समेत उपलब्ध गराईएको र प्रदेश सरकारले आफ्नै पहल तथा प्रयासमा प्रदेश स्तरीय क्वारेन्टाइनको स्थापना समेत गरेको छ।
- प्रदेश सरकारको व्यवस्थापन तथा जिम्मेवारीमा १,४१३ शैया क्षमताका ४० आईसोलेसन केन्द्र स्थापना तथा सञ्चालन गरिएको छ। ती आईसोलेसन केन्द्रको

स्थापना, स्तरोन्नति एवं सुधारका लागि आवश्यक साधन-स्रोतको व्यवस्था प्रदेश सरकारले मिलाएको छ ।

- पहिलो चरणमा प्राप्त भएको भ्याक्सिनको भण्डारण र वितरणका लागि पोखरामा एउटा वाक इन कुलरको व्यवस्था भएको छ र वितरणका लागि फ्रिज सहितको ट्रक व्यवस्था गरिएको छ ।
- पहिलो चरणमा प्राप्त भएको कोभिड-१९ विरुद्धको २०८८ भायल खोप मध्ये १७,१९५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २०७७ माघ २७ गते सम्म १८,४७२ जना (स्वास्थ्यकर्मी, स्वास्थ्यका अन्य कर्मचारी, महिला स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शववाहनका लागि खटिएका सुरक्षाकर्मी, वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिक, कैदीबन्दी समेत) व्यक्तिहरूलाई पहिलो डोजको खोप प्रदान गरिएको छ। दोस्रो चरणको खोपका लागि आवश्यक तयारी भइरहेको छ।

भाषा, साँस्कृति तथा पुरातत्त्व क्षेत्र

- प्रदेश भित्रका स्थानीय जातिहरूको बाहुल्यता भएका स्थानको अध्ययन प्रतिवेदन, २०७६ तथा प्रदेशमा प्रयोगमा रहेका ८० विभिन्न भाषाहरूको प्रोफाइल, २०७६ तयार गरिएको छ।
- प्रदेश सरकारको सहयोगमा नवलपुरको थारू सङ्ग्रहालय, लमजुङको दुरा सङ्ग्रहालय, म्याग्दीको मङ्गला गाउँपालिकाको सङ्ग्रहालय, नवलपुरको गैँडाकोटमा रहेको आदिवासी जनजाति सङ्ग्रहालय, कास्कीको पोखरामा रहेको नेवा: साँस्कृतिक समाजको सङ्ग्रहालय, कास्कीको पोखरामा रहेको खस आर्यको सङ्ग्रहालय, स्याङ्जाको पुतलीवजारमा रहेको नेवार सङ्ग्रहालय, बागलुङको काठेखोलामा रहेको जिमाक साँस्कृतिक सङ्ग्रहालय स्थापना एवम् स्तरोन्नति गरिएको छ।

युवा तथा खेलकुद

- एक स्थानीय तह एक खेल मैदानको नीति अनुरूप ५६ गाउँपालिकामा खेलमैदान र २० नगरपालिकामा रङ्गशाला निर्माणमा सहयोग गरिएको छ ।
- अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न पोखरा महानगरपालिका वडा नं. ३३ भरत पोखरीमा १७७ रोपनी १४ आना ३ पैसा जग्गा प्राप्त गरी क्रिकेट मैदानको

विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ। साथै जग्गा संरक्षणको लागि तटबन्ध निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी काम अगाडि बढाइएको छ।

- मुस्ताङ जिल्लामा अन्तर्राष्ट्रियस्तरको उच्च उचाइ खेल मैदान निर्माणका लागि जग्गाको नयाँ नापनक्सासहित खेल मैदानको विस्तृत डिजाइन निर्माण कार्य भईरहेको छ।
- तेह्रौँ दक्षिण एसियाली खेलकुदका विभिन्न ८ प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएका छन् ।
- प्रथम मुख्यमन्त्रीकप फूटबल प्रतियोगिता २०७७ पोखरामा सम्पन्न भएको छ।

लैङ्गिक समानता तथा महिला सशक्तीकरण

- लैङ्गिक हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा दीर्घकालीन पुनर्स्थापना केन्द्रको पूर्वाधार निर्माण भई सञ्चालनको क्रममा रहेको छ। लैङ्गिक हिंसा विरुद्धको निःशुल्क हटलाइन सेवा (१६६०६१५२०१५) सञ्चालनमा ल्याइएको छ ।
- सरकारी सेवामा महिलाहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्य अनुरूप प्रतियोगितात्मक परीक्षा तयारी कार्यक्रम सञ्चालनबाट २०० जना महिलाहरू लाभान्वित भएका छन् ।
- स्थानीय तहहरूसँगको समन्वयमा लैङ्गिक हिंसा, बाल विवाह, दाइजो प्रथा, जातीय भेदभाव, मानव बेचबिखन तथा ओसारपसार लगायतका परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरण गर्न स्थानीय तहमा अभियानमूलक कार्यक्रम सञ्चालन गरिएको छ।
- हिंसा प्रभावित महिलाका लागि उद्धार, संरक्षण तथा पुनर्स्थापना गर्न तनहुँ, बागलुङ्, स्याङ्गजा, गोरखा, लमजुङ, नवलपुर, पर्वत र म्याग्दी जिल्लामा अल्पकालीन आश्रय सहितका सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।
- सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, साँस्कृतिक तथा कानुनी रूपान्तरणका लागि अभियानमूलक कार्यक्रमहरू सञ्चालन तथा पैरवी भएका छन्।

बालबालिका

- बालअधिकारको क्षेत्रमा पैरवी गर्न सहयोग पुग्ने गरी बालपरिषद् गठन भई क्रियाशील रहेको छ ।
- बालबालिकाको क्षेत्रमा नीति तथा योजना तर्जुमा, स्रोत विनियोजन तथा अधिकारको संरक्षणका कार्यक्रम तयार गर्न बालबालिका स्थितिपत्र प्रकाशन भएको छ ।
- हिंसा प्रभावित बालबालिकाहरूका लागि उद्धार, संरक्षण तथा पुनर्स्थापना गर्न तनहुँ, बागलुङ्, स्याङ्जा, गोरखा, लमजुङ, नवलपुर, पर्वत र म्याग्दी जिल्लामा अल्पकालीन आश्रय सहितको सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

अपाङ्गता भएका व्यक्ति

- दृष्टिविहीन लक्षित अडियो लाइब्रेरी स्थापना तथा ५० श्रव्य पुस्तक उत्पादन गरी गण्डकी नेत्रहीन सङ्घमार्फत वितरण गरिएको छ ।
- अपाङ्गता भएका व्यक्तिलाई सूचना, सञ्चार तथा सेवा प्रवाहमा सहज पहुँच पुऱ्याउन सामाजिक विकास मन्त्रालयमा Help Desk कक्ष सञ्चालन गरिएको छ ।
- अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्य अनुरूप दृष्टिविहीन अपाङ्गता भएका ५५० जना व्यक्तिहरूको लागि सेतो छडी र शारीरिक अपाङ्गता भएका १६६ जनालाई विभिन्न किसिमका सहायक सामग्री उपलब्ध गराइएको छ ।
- बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सुविधा सम्पन्न प्रदेशस्तरीय आवासीय विद्यालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई निर्माण कार्य आरम्भ भएको छ ।
- २४ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाषिक सञ्चारमा सहजता ल्याउनको लागि साङ्केतिक भाषाको तालिम सञ्चालन गरिएको छ ।
- अपाङ्गता भएका व्यक्तिलाई सिप विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।

ज्येष्ठ नागरिक

- ज्येष्ठ नागरिकहरूको दिवा समयलाई सहज, रचनात्मक तथा सृजनात्मक तवरले व्यतीत गराउने उद्देश्य अनुरूप प्रदेश भित्रका ५० ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको पूर्वाधार निर्माण भएको छ।
- प्रदेश सरकारको सहयोगमा १६ ज्येष्ठ नागरिक सेवा भवन तथा आश्रम सञ्चालन तथा सुदृढीकरणको कार्य गरिएको छ जसमा ३५० जनाले सेवा लिई रहेका छन्।

सामाजिक सुरक्षा तथा संरक्षण

- आर्थिक स्रोतको अभावमा उपचार गराउन कठिन भएका २२८ जना विपन्न तथा असहाय नागरिकहरूको उपचारका लागि सहयोग रकम उपलब्ध गराइएको छ।
- मानव सेवा आश्रम तथा सडक मानव व्यवस्थापनमा समर्पित संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्। सडकआश्रित मानवमुक्त समाज निर्माणका लागि तत्काल उद्धार गर्ने कार्य गरिएको छ।
- सहिद, अपाङ्गता भएका, बेपत्ता पारिएका एवं द्वन्द्वपीडित व्यक्ति तथा परिवारलाई राहत तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गोरखा, लमजुङ, तनहुँ, कास्की र बागलुङ जिल्लामा गोलभेडा खेती, च्याउ खेती र बाखापालन तालिम सञ्चालन गरी बिउपूँजी समेत उपलब्ध गराई स्वरोजगार गराउने कार्यक्रम कार्यान्वयन भइरहेको छ।
- विपन्न समुदायका लागि सिपमा आधारित उद्यम प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ।

श्रम तथा रोजगार

- स्वरोजगारका लागि छोटो अवधिका सिपमुलक तालिमहरू २,५०० जनालाई र लामो अवधिका सिपमुलक तालिम २,५०० जनालाई प्रदान गरिएको छ।
- प्रदेश सरकारबाट १०० उद्यमीलाई उद्योग स्थापना तथा सञ्चालन गर्न आर्थिक अनुदान प्रदान गरिएको छ।

- परम्परागत सिपमा आधारित घरेलु उद्यम प्रवर्धनको लागि ऋणको व्याजमा अनुदान सहयोग कार्यक्रम १ समूहलाई र स्वरोजगार सिर्जना कार्यक्रम ४२ जनालाई प्रदान गरिएको छ।
- मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ स्थापनाबाट करिब २००० जनसङ्ख्याका लागि स्वरोजगार सृजना भएको छ।
- घरेलु तथा साना उद्योग विकास कार्यालयबाट १२,३९२ जना व्यक्तिहरूलाई विभिन्न किसिमका तालिमहरू प्रदान गरिएको छ।
- कृषि कार्यक्रम अन्तर्गत हिमाली क्षेत्रमा विस्तार गरिएको स्याउ बगैँचा विस्तार कार्यक्रमबाट करिब ३५ जना पूर्ण रोजगार भएका छन्।
- विभिन्न प्रकारका कृषि पूर्वाधार निर्माण कार्यबाट करिब ५५० रोजगारी सिर्जना भएको छ।
- कृषि मोडलफार्म स्थापना कार्यक्रमबाट करिब १८०० जना स्वरोजगार भएका र करिब १००० जनाले आंशिक रोजगारी प्राप्त गरेका छन्। यस आर्थिक वर्षमा मोडल फार्म स्थापनाबाट करिब ६०० जना स्वरोजगार हुने र करिब ३०० जनाले आंशिक रोजगारी प्राप्त गर्ने छन्।
- सरकारी तथा निजी वनको काठ तथा जडीबुटी उत्पादन कार्यक्रमबाट ६१ हजार ६ सय २२ कार्य दिन बराबरको रोजगारी सिर्जना भएको छ।
- लघु जलविद्युत उत्पादन वैकल्पिक ऊर्जा उत्पादन तथा मर्मतबाट हाल सम्म १ लाख भन्दा बढी श्रमदिनको रोजगारी सिर्जना भएको छ।
- विभिन्न स्तरका सडक निर्माण स्तरोन्नति तथा मर्मत कार्यक्रम कार्यान्वयनबाट हालसम्म करिब १५ लाख ८१ हजार ६ सय २४ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ।
- प्रदेश सरकारले घोषणा गरेको एक घर-एक धारा कार्यक्रमबाट ११ लाख ६८ हजार ६५ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ।
- सिंचाइ तथा नदीनियन्त्रणतर्फ १५ लाख २१ हजार ६ सय ९३ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ।
- प्रहरी चौकी भवन निर्माणबाट करिब ११०० जनाले रोजगारी पाएका छन्।

- आवास, बस्तीविकास र पुनर्निर्माणतर्फ ४८ हजार ९ सय ६ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ।
- एक सहकारी एक उत्पादन कार्यक्रमबाट ६८ जना कृषकहरू पूर्ण रूपमा रोजगार भएका छन् भने ९७ जनाले आंशिक रोजगार प्राप्त गरेका छन्।

सुशासन

शासकीय सुधार

- जनताको गुनासो सुन्न तथा पृष्ठपोषण लिई सेवा प्रवाह तथा विकास आयोजनाको प्रभावकारिता अभिवृद्धि गर्नका लागि एक्सनरुम सञ्चालन तथा व्यवस्थापन र हेलो मुख्यमन्त्री कक्ष सञ्चालन गरिएको छ। जनताका गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुनी सम्बोधन गर्ने उद्देश्यले सञ्चालित हेलो मुख्यमन्त्री कक्षमा प्राप्त ७२० गुनासामध्ये ५९२ (८२%) गुनासा फछ्यौट भई १२८ (१८%) गुनासा फछ्यौटको क्रममा रहेका छन्।
- प्रदेश सरकारका योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन नागरिकले पाउने सेवालालाई गुणस्तरीय, विश्वसनीय, पारदर्शी, मितव्ययी, छिटो-छरितो, सर्वसुलभ बनाउन तथा कार्यालयलाई चुस्त, दुरुस्त, नागरिकमैत्री, जवाफदेही र व्यवस्थित बनाउने कार्यमा प्रोत्साहित गर्न जारी गरिएको नमुना कार्यालय मापदण्ड बमोजिम नमुना कार्यालय छनौट गरी पुरस्कृत गरिएको छ।
- हालसम्म विभिन्न ४६ ऐन र १० नियमावली निर्माण भएका छन्। यी ऐन/नियमहरू सर्वसाधारणको पहुँचका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको Website मा अद्यावधिक गरी प्रकाशन गरिएको छ। यी कानूनहरूको निर्माण भएपछि प्रदेश सरकारका कार्य जिम्मेवारीहरूलाई प्रभावकारी रूपमा सम्पादन गर्न, नयाँ निकाय स्थापना र सञ्चालन गर्ने कार्यमा सघाउ पुगेको छ।
- आन्तरिक पर्यटन प्रवर्द्धन तथा कर्मचारीलाई उत्प्रेरित गर्नका लागि प्रदेश सरकार मातहत कार्यरत कर्मचारीलाई विदा पर्यटन कार्यक्रम लागु गरिएको छ।

- मन्त्रालय/निकाय/कार्यालयहरूको स्वीकृत वार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिमको प्रगति विद्युतीय माध्यमबाट प्राप्त गर्न गण्डकी प्रदेश अनुगमन प्रणाली लागु गरिएको छ।
- सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाई प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्न विद्युतीय सुशासन गुरुयोजना तर्जुमा कार्य अगाडि बढेको छ।

प्रशासनिक सुशासन

- प्रदेश लोक सेवा आयोग ऐन, २०७६ बमोजिम प्रदेश लोक सेवा आयोगको कार्यालय सञ्चालनमा रहेको छ।
- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत साविकमा कार्यालयहरू नभएका ५ जिल्लामा कृषि ज्ञान केन्द्र र ४ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू स्थापना गरी प्रदेशका सबै जिल्लाहरूबाट कृषि, पशुपन्छी तथा मत्स्य सम्बन्धी प्राविधिक सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
- सहकारी संस्थाहरूको नियमन तथा सहकारी शिक्षा प्रवर्धन गर्न सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
- विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप प्रवर्धन गर्न गण्डकी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिएको छ।
- विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रहेको जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न १२२ जना स्वास्थ्य स्वयंसेवक नियुक्ति गरी काममा खटाइएको छ।
- पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा भएको जनशक्तिको आवश्यकतालाई पूर्ति गर्न, (पि.सि.आर. परीक्षणका लागि) १८ जना प्राविधिक जनशक्ति अस्थायी रूपमा पदपूर्ति गरिएको छ।
- यातायात व्यवस्था कार्यालयमा भएको कार्यबोझलाई आधार मानी थप चार पूर्वाधार विकास कार्यालयमा यातायात शाखा स्थापना गरी हाल पाँच यातायात व्यवस्था कार्यालय र चार पूर्वाधार विकास कार्यालयहरूबाट यातायात सम्बन्धी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।

- विगतमा प्रदेशका ४ जिल्लाबाट मात्र पटके रुट परमिट दिने गरिएकोमा हाल मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाबाट पटके रुट परमिट लिन सक्ने व्यवस्था गरिएको छ ।
- यातायात व्यवस्था कार्यालय, नवलपुरबाट सवारी दर्ता, नामसारी, पटके दर्ता, रुट परमिट र लाइसेन्स लगायतका कामहरु सुरु गरिएको छ ।

शान्ति सुरक्षा

- प्रदेशका नागरिकहरुको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफ्नो स्थायी भवनहरु नभएका २२ ईलाका प्रहरी कार्यालय/प्रहरी चौकी निर्माण कार्य भई रहेको छ । निर्माणाधीन २२ प्रहरी एकाइ मध्ये ११ यस आ.व को अन्त्यसम्ममा निर्माण सम्पन्न हुनेछन् ।
- प्रदेश नाकाहरुमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि तनहुँको आँबुखैरेनी र स्याङ्जाको राम्दीमा अस्थायी प्रहरी चौकी स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यसका लागि आँबुखैरेनीमा भवन निर्माण सम्पन्न भएको छ र स्याङ्जाको राम्दीमा भवन निर्माणको क्रममा रहेको छ । यी दुई नाकाबाट गण्डकी प्रदेशमा दैनिक रूपमा भित्रिने करिव १००० सवारी साधनहरु र करिव १६०० जना मानिसहरुको चेकजाँचमा थप प्रभावकारिता आएको छ ।
- गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा पाँच अस्थायी संरचना निर्माण गरी तालिम कार्य सुचारु गरिएको छ । हालसम्म १० तालिम सञ्चालन भई ६५६ जना प्रहरी कर्मचारीको तालिम सम्पन्न भैसकेको छ । सो केन्द्रबाट प्रहरी कर्मचारीका लागि भर्ना छनौटको कार्य समेत भएको छ ।
- प्रदेशमा आवश्यक पर्ने थप प्रहरी जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण, तनहुँमा अस्थायी संरचनाको निर्माण गरी २०० जना प्रहरी जनशक्तिलाई सो गण भित्र बस्ने व्यवस्था गरिएको छ ।
- प्रहरीको शीघ्र उपस्थिति कायम गर्न एवं ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र वडा/ईलाका प्रहरी

कार्यालयलाई कूल ६३ थान मोटरसाईकल र गण्डकी प्रदेश प्रहरी कार्यालयलाई चार पिक अप भ्यान उपलब्ध गराइएको छ ।

- प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनका लागि ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा ११२३ खाट उपलब्ध गराइएको छ ।
- १०० जना सवारी चालकहरू र ३०० जना विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। यसले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।
- ट्राफिक प्रहरीहरूका लागि १५ थान ब्रेथलाईजर उपलब्ध गराइएको छ, जसबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने कार्यमा थप नियन्त्रण कायम भई सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुगेको छ।
- «गण्डकी समाजः सभ्य समाज» कार्यक्रम अन्तर्गत ६७ विद्यालयका शिक्षकहरूलाई लागु औषध दुर्व्यसन, ट्राफिक व्यवस्थापन, तनाव व्यवस्थापन विषयमा प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । यस कार्यक्रमबाट करिब ८,०५० जना विद्यार्थीहरूले तालिम प्राप्त गर्नेछन्।
- प्रदेशभित्रका विशिष्ट व्यक्तिहरूको आवागमन हुने स्थान, बढी भीडभाड हुने स्थान, चोक तथा प्रदेश नाकाहरूमा सिसीटीभी जडान गर्ने कार्य सुरुवात गरिएको छ ।

वित्तीय व्यवस्थापन

सङ्कबाट प्राप्त अनुदान

- आर्थिक वर्ष २०७५/०७६ मा समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानबापत रु.११ अर्ब ९३ करोड ७८ लाख ४९ हजार प्राप्त भएको, आर्थिक वर्ष २०७६/०७७ मा समानीकरण, ससर्त, विशेष र समपूरकमा रु.१५ अर्ब १० करोड ७८ लाख ३३ हजार प्राप्त भएको थियो भने आर्थिक वर्ष २०७७/७८ को पौषसम्म रु. ५ अर्ब ६३ करोड ७३ लाख ३२ हजार गरी हालसम्म जम्मा रु. ३२ अर्ब ६८ करोड ३० लाख १४ हजार अनुदान प्राप्त भएको छ ।

- बाँडफाट भई प्राप्त हुने मुल्य अभिवृद्धि कर र अन्तशुल्क बापत आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब ९ करोड ९३ लाख ८६ हजार, आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ८१ करोड ७० लाख ६३ हजार र, आर्थिक वर्ष २०७७/०७८को पौष मसान्तसम्म २ अर्ब ७२ करोड ४२ लाख ५६ हजार गरी सुरुदेखि हालसम्म १३ अर्ब ६४ करोड ७ लाख ५ हजार प्राप्त भएको छ ।

राजस्व सङ्कलन विवरण

- आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ४३ करोड ९८ लाख ५८ हजार, आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ५५ करोड ६९ लाख १४ हजार र चालु आर्थिक वर्ष २०७७/०७८ को पौषसम्म १ अर्ब ७० करोड १३ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। प्रदेश स्थापनाको सुरुदेखि हालसम्म ७ अर्ब ६९ करोड ८१ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।

प्रदेशबाट स्थानीय तहमा वित्तीय हस्तान्तरण

- आर्थिक वर्ष २०७५ /०७६ मा समपूरक र विशेष अनुदानतर्फ १५ करोड ११ लाख विनियोजन भएकोमा ४ करोड ३४ लाख ६० हजार हस्तान्तरण गरिएको, आर्थिक वर्ष २०७६/७७ मा वित्तीय समानीकरण, समपूरक ससर्त र विशेष अनुदानका लागि जम्मा १ अर्ब ९० करोड १२ लाख ५९ हजार विनियोजन भएकोमा आर्थिक वर्ष २०७५ /०७६ को बाँकी आयोजनाको समेत गरी कूल रु. १ अर्ब ७२ करोड २६ लाख ९६ हजार हस्तान्तरण गरिएको थियो र चालु आर्थिक वर्ष २०७७/०७८ मा गत आर्थिक वर्षका अधुरा आयोजना र प्रशासनिक भवन, वित्तीय समानीकरण, समपूरक, ससर्त र विशेष अनुदान लागि जम्मा रु. ३ अर्ब १३ करोड १० लाख २ हजार विनियोजन भएकोमा २०७७ पौषसम्म जम्मा रु. १ अर्ब २१ करोड ३८ लाख ५६ हजार हस्तान्तरण गरिएको छ ।

योजना तर्जुमा र कार्यान्वयन

- प्रदेशको सामाजिक आर्थिक स्थिति स्पष्ट देखिने गरी प्रदेशका प्रारम्भिक प्रतिवेदन र स्थितिपत्र प्रकाशन गरिएको छ।
- प्रदेश विकासको लक्ष्य, प्राथमिकता र रणनीतिहरू समेटिएका आधारपत्र र प्रथम पञ्चवर्षीय योजना (आ.व. २०७६/७७- २०८०/८१) तयार गरी कार्यान्वयनमा ल्याइएको छ।
- नेपाल सरकारले प्रतिबद्धता जनाएको संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्यहरूलाई आन्तरिकीकरण गर्दै गण्डकी प्रदेश सरकारको सन् २०३० सम्मको दिगो विकास लक्ष्यका मार्ग चित्र समेटिएको «दिगो विकासका लक्ष्यहरू: गण्डकी प्रदेशको आधार तथ्याङ्क प्रतिवेदन» र «दिगो विकास लक्ष्यको आधार वर्ष प्रतिवेदन» प्रकाशन गरिएको छ।
- स्थानीय तहमा योजना तर्जुमा गर्न सहयोग हुने गरी स्थानीय तह योजना तर्जुमा दिग्दर्शन तयार गरी प्रयोग गर्न सबै स्थानीय तहलाई उपलब्ध गराइएको छ।
- प्रदेश तथा स्थानीय तहको लागत साझेदारीमा ४२ स्थानीय तहको आवधिक विकास योजना निर्माण गर्ने कार्य भइरहेको छ।
- प्रदेश तथा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीमा उत्तरदायित्व बढाउन तथा कार्यक्रममा पृष्ठपोषण गरी प्रभावकारी कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तह अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन-२०७७ तयार गरी कार्यान्वयनमा ल्याइएको छ।
- प्रदेश बजेट र लेखा प्रणालीलाई पारदर्शी, वैज्ञानिक र विश्वसनीय बनाउन कम्प्युटर प्रविधिमा आधारित प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (Province Line Ministry Budget Information System-PLMBIS) सफ्टवेयरको प्रयोग गरिएको छ।
- प्रदेश तथा स्थानीय तहले गर्ने काम कारबाहीमा नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँट सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबिच समन्वय कायम गर्न «प्रदेश समन्वय परिषद्» का चार बैठक सम्पन्न गरिएको छ।

- प्रदेश समन्वय परिषद् सहजीकरण समिति, स्थानीय तहमा योजना तर्जुमा सहजीकरण समिति र स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति गठन गरी समन्वय र सहजीकरणका कार्यहरू भइरहेका छन् ।
- जिल्लामा सञ्चालित विकासका कार्यक्रम अनुगमन र सहजीकरण गर्नका लागि जिल्ला समन्वय समितिलाई आवश्यक सहयोग प्रदान गरिएको छ ।
- प्रदेश विकास परिषद्को प्रथम बैठक सम्पन्न भई प्रदेशको प्रथम पञ्चवर्षीय योजना निर्माणमा पृष्ठपोषण र सहयोग प्राप्त भएको छ ।
- प्रदेश विकास समस्या समाधान समितिको बैठक गरी प्रदेश र स्थानीय तहका विकास कार्यक्रम सञ्चालनमा देखा परेका समस्याहरूको पहिचान र समाधानमा सहजीकरण गर्ने गरिएको छ ।
- भौगोलिक सूचना प्रणाली (Geographic Information System) को माध्यमबाट प्रदेशका आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय तथा भौगोलिक तथ्याङ्क तयार गरिएको छ ।
- कोरोना भाइरस (Covid-19) ले प्रदेश अर्थतन्त्रमा पारेको असर र त्यसबाट व्यवसायमा परेका प्रभावको बारेमा सङ्घ संस्थाका मागको अध्ययन गरी नीति, क्षेत्रगत कार्यक्रम र बजेट निर्माण एवं कार्यान्वयनमा पृष्ठपोषण भएको छ ।
- पर्यटन गुरुयोजना, सिंचाइ गुरुयोजना, सडक गुरुयोजना र खानेपानी तथा सरसफाइ गुरुयोजना तर्जुमाको चरणमा रहेका छन् ।
- गण्डकी प्रदेशको ऊर्जा क्षेत्रको सूचीपत्र सम्बन्धी अध्ययन, प्रदेशको वेभपोर्टल निर्माण सम्बन्धी अध्ययन, कृषि, पशुपक्षि तथा मत्स्य नमुना मोडल फार्म सम्बन्धी अध्ययन, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि कार्यक्रमको अध्ययन, प्रदेशमा माटोको उर्वरा शक्तिमा सुधार गर्न बायोचार उत्पादन कारखाना स्थापना सम्बन्धी सम्भाव्यता अध्ययन, गण्डकी प्रदेशमा साधारण विषय पढाउने, महाविद्यालयको प्राविधिक विषय पढाउने चाहना सम्बन्धी अध्ययन, गण्डकी प्रदेशमा अर्बुद रोग अस्पताल र प्रदेश शिक्षण अस्पताल स्थापना सम्बन्धी अध्ययन सम्पन्न भएका छन् ।
- प्रदेशका माध्यमिक विद्यालयमा विज्ञान शिक्षा विस्तार र विद्युतीय चुल्होको प्रयोग बारे संभाव्यता अध्ययनका कार्य भइरहेका छन् ।

अन्तर सम्बन्धित विषय

गरिबी निवारण

- गण्डकी प्रदेशको कुल प्रक्षेपित जनसङ्ख्या २४,९९,९९९ मध्ये ३,७२,८६३ अर्थात् १४.९९ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि थियो। प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकार र निजी क्षेत्रका कार्यक्रम सञ्चालनबाट विगत दुई वर्षमा यस प्रदेशका ४९,९९८ व्यक्ति निरपेक्ष गरिबीको रेखामाथि उठेको अनुमान छ।
- विगत दुई वर्षमा निरपेक्ष गरिबीको रेखामुनी बस्ने जनसङ्ख्या १४.९९ प्रतिशतबाट घटेर १२.९९ प्रतिशतमा झरेको अनुमान छ। आर्थिक वर्ष २०७७/०७८ मा ३७,४९८ व्यक्ति निरपेक्ष गरिबीको रेखामाथि उठ्ने अनुमान गरिएकोमा कोभिड-१९ को कारण एक वर्ष पछि धकेलिएको छ।

मानव संसाधनको विकास

- प्रदेश सरकार अन्तर्गत ७ मन्त्रालय र निकाय तथा कार्यालय अन्तर्गत जम्मा १५७ कार्यालय, कर्मचारीको कुल दरबन्दी सङ्ख्या २८८५, दरबन्दीको पदपूर्ति स्थिति २९३८ र रिक्त पद सङ्ख्या ७५३ रहेको छ।
- कोभिड-१९का कारण बेरोजगार भएका युवाहरूलाई स्थानीय तहमा परिचालन गरी विकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले ४२ स्थानीय तहमा कृषि, पशु, सर्भेयर तथा इन्जिनियरिङ् क्षेत्रमा गरी ८३ जना स्वयंसेवकहरूको परिचालन गरिएको छ।
- प्रदेशमा आवश्यक पर्ने प्राविधिक/अप्राविधिक दक्ष जनशक्तिको प्रक्षेपण गरी आवश्यक जनशक्तिको आँकलन गर्न प्रदेशस्तरमा मानव संशासन प्रक्षेपण अध्ययन कार्य सुरु भएको छ।
- गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका २६३ जना कर्मचारीहरूको क्षमता विकास तालिम तथा सहायक स्तरका ५५ जना कर्मचारीका लागि सेवाकालीन तालिम सम्पन्न गरिएको छ।

- कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कायदेशिको तयारी, प्रस्ताव लेखन, वित्तीय सुशासन, सार्वजनिक खरिद, आतिथ्यता व्यवस्थापन, सेवा प्रवाहमा कोभिड सुरक्षा सम्बन्धी विषयमा ३८६ कर्मचारीलाई तालिम सञ्चालन गरिएको छ।

विपद् व्यवस्थापन

- मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश विपद् व्यवस्थापन परिषद र आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति गठन गरिएको छ । यसले गर्दा विपद्को समयमा निर्णय प्रक्रियामा शीघ्रता आई खोज, उद्धार र राहत कार्यमा प्रभावकारिता आएको छ ।
- प्रदेशको विपद् जोखिम क्षेत्रको पहिचान र वैज्ञानिक नक्साङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ।
- विभिन्न जिल्लाका विपद् सम्बन्धी घटनामा परी निधन तथा बेपत्ता भएका, घाइते भएका, घरबास क्षति भएका परिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट हालसम्म २०० जना प्रत्यक्ष लाभान्वित हुने गरी खोज, उद्धार र राहत कार्यका लागि २ करोड १६ लाख ८९ हजार ७५ रुपैया आवश्यक सहयोग गरिएको छ । विपद् उद्धार उपकरण खरिद गरी सुरक्षा निकायलाई उपलब्ध गराउने कार्य सम्पन्न भएको छ।
- प्रदेश गोदाम घरमा विपद् व्यवस्थापन सम्बन्धी उद्धार तथा राहतका सामग्रीहरू खरिद गरी भण्डारण गरिएको र माग तथा आवश्यकताका आधारमा जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ। यसलाई थप व्यवस्थित गर्न प्रदेश गोदामघर सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
- विपद् व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने सन्दर्भमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक कार्ययोजना २०७७-२०८७ तयार गरिएको छ।
- विपद् व्यवस्थापनको पूर्व तयारी स्वरूप विपद्का विभिन्न तीन सुरक्षा निकाय मार्फत सात नमुना अभ्यासका कार्यक्रमहरू सञ्चालन गरी विपद् उद्धार कार्य प्रभावकारी बनाइएको छ। प्रदेश सरकारको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत् "दुर्लभ रक्त समूहका व्यक्तिको पहिचान, सञ्चालीकरण कार्यक्रम" बाट दुर्लभ रक्त समूहका

२३१ व्यक्ति संजालमा आवद्ध गरिएको तथा अन्य रक्त समूहका १०१ युनिट रगत सङ्कलन गरिएको छ। यस कार्यबाट रक्त अभावमा तत्काल सम्पर्क, सहयोग र रगत आपूर्ति गर्ने कार्यमा सहयोग पुगेको छ।

- विपद् जोखिमको पूर्व जानकारी गराउने उद्देश्यले पूर्व सूचना प्रणाली (Early Warning system) प्रदेशका मुख्य नदी कालीगण्डकी, सेती र हर्पन खोलामा जडान गर्ने कार्य अगाडि बढेको छ । यसबाट यी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना प्रवाह भई सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्ने छ ।
- हिमाली जिल्लाको पर्यटकीय पदमार्गमा पर्यटकहरूलाई आपतकालीन आश्रय स्थल /उद्धार केन्द्रको स्थापना गर्ने कार्यक्रम अन्तर्गत कास्कीको अन्नपूर्ण पदमार्ग, मनाङको सिगरताल मार्ग र मुस्ताङको दामोदर कुण्डमा स्थानीय तहको साझेदारीमा तीन आश्रयस्थल निर्माण गरी पदमार्गीहरूलाई समयानुकूल आश्रय प्राप्त भई ट्रेकिङ लगायत पर्यटन प्रवर्धनमा टेवा पुगेको छ ।
- प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र (PEOC)लाई प्रभावकारी बनाउन स्तरोन्नतिको कार्य सञ्चालन भैरहेको छ ।
- प्राकृतिक विपद्बाट प्रभावितका लागि तत्काल उद्धार गरी आश्रय प्रदान गर्न बागलुङमा आपतकालीन आश्रय स्थल (इमरजेन्सी सेल्टर) निर्माण गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध

- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको हाइनान प्रान्त र गण्डकी प्रदेशबिच भगिनी सम्बन्ध स्थापना भई द्विपक्षीय हित प्रवर्धनका कार्य भइरहेका छन्।
- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको युनान प्रान्तका गभर्नर सहितको प्रतिनिधिमण्डल तथा तिब्बत स्वशासित क्षेत्रका अध्यक्षको नेतृत्वको प्रतिनिधिमण्डलबिच मुख्यमन्त्रीसँग भेटघाट गरी गण्डकी प्रदेशको पूर्वाधार विकासमा लगानी तथा पर्यटन प्रवर्धन गर्ने लगायतका द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको छ।
- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबाट कोभिड-१९ रोकथामको लागि प्रदेश सरकारलाई पीसीआर किट, पिपिई, एन्टी बडी किट, मनिटर, भिटिएम,

सर्जिकल तथा एन नाइन्टी फाइभ मास्क, डिजिटल थर्मोमिटर लगायतका रु. ४ करोड बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ।

- मुख्यमन्त्रीबाट मित्रराष्ट्र बेलायतको भ्रमणका क्रममा विभिन्न पेसा व्यवसाय गरी बसेका नेपाली र विभिन्न सामाजिक सङ्घ संस्थाबिच गण्डकी प्रदेशमा लगानी प्रवर्धन गर्न छलफल भएको छ।
- मुख्यमन्त्रीको नेतृत्वमा उच्चस्तरीय टोलीबाट संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालय (DoJ) को मैत्रीपूर्ण निमन्त्रणामा अमेरिकाको सङ्घ, राज्य, काउन्टी र नगर प्रहरीको सङ्गठन संरचना, तिनीहरूको कार्यप्रणाली र कार्यक्षेत्र तथा तिनीहरूबिचको उर्ध्वगामी (Vertical) सहयोग, सहकार्य र समन्वयका सम्बन्धमा अध्ययन गरियो। त्यसैगरी सङ्घ, राज्य, काउन्टी र नगर प्रहरी तथा सम्बन्धित तहका सरकार र राज्य तह तथा सिटी तहको महान्यायाधिवक्ता बिचको समतलीय (Horizontal) सहयोग, सहकार्य र समन्वयका सम्बन्धमा समेत अध्ययन गरिएको छ।
- मित्रराष्ट्र बङ्गलादेशका महामहिम राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीबाट नेपालको सुन्दर पर्यटकीय नगरी पोखराको भ्रमण सम्पन्न भई यस प्रदेशको पर्यटन प्रवर्धनमा टेवा पुगेको छ।
- भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, कोरिया, संयुक्त अधिराज्य, युरोपियन युनियन, स्वीजरल्याण्ड, अस्ट्रेलिया, इजरायल लगायतका विभिन्न मित्रराष्ट्रका राजदूत तथा कुटनीतिज्ञले यस प्रदेशको भ्रमण गरी द्विपक्षीय हितका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेका छन्।
- संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व बैंक, एशियाली विकास बैंक, युरोपेली युनियन लगायतका बहुपक्षीय विकास साझेदार संस्थाका प्रतिनिधि तथा JICA, KOICA, DFID, SDC, USAID, NORAD लगायतका द्विपक्षीय विकास साझेदारका प्रतिनिधिहरूको यस प्रदेशको भ्रमणका अवसरमा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा मुख्यमन्त्रीसँग छलफल भएको छ।

विविध

- प्रदेशको नामाकरण “गण्डकी प्रदेश” र प्रदेशको राजधानी “पोखरा” रहने निर्णय गरी राजनैतिक सहमतिको सन्देश प्रवाह भएको छ।
- प्रदेश सरकार विरूद्ध हाल सम्म ५३ मुद्दा परेकोमा सो मध्ये ३७ सर्वोच्च अदालतमा, १५ उच्च अदालत, पोखरा एवं बागलुङमा र १ कास्की जिल्ला अदालतमा रहेका छन्। हालसम्म १४ मुद्दा फैसला भएकोमा ८ वटा प्रदेश सरकारको पक्षमा रहेको छ र ३९ मुद्दा अदालतमा विचाराधीन रहेका छन्।
- प्रदेश सरकारहरूविचको काममा एकरूपता ल्याउन र सङ्घीयता कार्यान्वयनका विभिन्न पक्षहरूमा अनुभव आदान प्रदान गर्ने अभिप्रायले मुख्यमन्त्रीहरूको बैठक पोखरामा सम्पन्न गरिएको छ।
- मुख्य न्यायाधिवक्ताहरूको काम कारवाही तथा अनुभवको आदान प्रदान गरी आम जनतामा कानूनको शासन र न्यायको प्रत्याभूति गराउने वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई सहयोग गर्ने र मुख्य न्यायाधिवक्ताको भूमिकालाई थप रचनात्मक र क्रियाशील बनाउने जस्ता निर्णयहरू गरी मुख्य न्यायाधिवक्ताहरूको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ।

अनुसूची-१

गण्डकी प्रदेश सभाबाट जारी भएका ऐनको विवरण

क) ऐनहरूको सूची:-

१. आर्थिक ऐन, २०७५
२. आर्थिक ऐन, २०७७
३. आर्थिक ऐन २०७६
४. कर तथा गैर कर राजस्व सम्बन्धी ऐन, २०७५
५. केही प्रदेश कानून संशोधन गर्ने ऐन २०७५ (संशोधन ऐन)
६. खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०७५
७. गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६
८. गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन २०७५
९. गण्डकी प्रदेश प्रहरी ऐन, २०७७
१०. गण्डकी प्रदेश विकास प्राधिकरण ऐन, २०७७
११. गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, २०७६
१२. गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन, २०७६
१३. गण्डकी विश्वविद्यालय ऐन २०७६
१४. गाँउसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६
१५. ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५
१६. पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्ने ऐन, २०७६
१७. प्रदेश आकस्मिक कोष ऐन, २०७५
१८. प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन)ऐन, २०७५ (संशोधन ऐन)
१९. प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४

२०. प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५
२१. प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन, २०७७
२२. प्रदेश खेलकुद विकास ऐन, २०७७
२३. प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५
२४. प्रदेश लोक सेवा आयोग ऐन २०७६
२५. प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७६
२६. प्रदेश वातावरण संरक्षण ऐन, २०७६
२७. प्रदेश विकास समिति ऐन, २०७७
२८. प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५
२९. प्रदेश विनियोजन ऐन, २०७५ (आ.व. २०७४/०७५)
३०. प्रदेश सभा सचिवालय ऐन, २०७७
३१. प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४
३२. प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६
३३. प्रदेश सुशासन ऐन, २०७६
३४. प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०७४
३५. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५
३६. मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४
३७. मुख्य न्यायाधिवक्ताको काम,कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन, २०७५
३८. वर, पिपल, शमी र चौतारो संरक्षण ऐन २०७५
३९. विनियोजन ऐन, २०७५ (आ.व. ०७५/०७६)
४०. विनियोजन ऐन, २०७७
४१. विनियोजन ऐन २०७६

४२. सहकारी ऐन २०७५
४३. सुर्तीजन्य पदार्थ(नियन्त्रण तथा नियमन) गर्ने ऐन, २०७६
४४. स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७४ (खारेज)
४५. स्थानीय तहको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन, २०७५
४६. स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५

ख) नियमहरुको सूची

१. प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४
२. प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावली, २०७४ (खारेज)
३. प्रदेश सरकार कार्य विभाजन नियमावली, २०७४
४. सहकारी नियमावली, २०७६
५. सार्वजनिक खरिद सम्बन्धी प्रदेश नियमावली, २०७६
६. बजार अनुगमन नियमावली, २०७६
७. ताल संरक्षण तथा विकास प्राधिकरण नियमावली, २०७६
८. गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान नियमावली, २०७७
९. प्रदेश विपद् व्यवस्थापन नियमावली, २०७७
१०. प्रदेश सुशासन नियमावली, २०७७

अनुसूची-२

गण्डकी प्रदेश सरकार अन्तर्गतका कार्यालय, कर्मचारी दरबन्दी र पदपूर्तिको अवस्था

सि.नं.	मन्त्रालय	मातहतका निकायको सङ्ख्या	कूल दरबन्दी सङ्ख्या	पदपूर्ति स्थिति			रिक्त पद सङ्ख्या	कैफियत
				स्थायी	करार	जम्मा		
१	मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	१	५५	३३	१६	४९	६	
२	आन्तरिक मामिला तथा कानून मन्त्रालय	१	३८	२१	१०	३१	७	करार ७ जना
३	आर्थिक मामिला तथा योजना मन्त्रालय	१	४७	१९	८	२७	२०	
४	भौतिक पूर्वाधार विकास मन्त्रालय	३५	५७४	३१७	२०४	५२१	५३	
५	सामाजिक विकास मन्त्रालय	४६	८२३	४१०	१५६	५६६	२५७	
६	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	३०	७९४	४३३	१२६	५५९	२३५	
७	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	३५	४५१	२५४	४५	२९९	१५२	
८	प्रदेश सभा सचिवालय	१	३६	२४	५	२९	७	
९	मुख्य न्यायाधिवक्ताको कार्यालय	१	११	५	४	९	२	
१०	प्रदेश नीति तथा योजना आयोग	१	१४	४	७	११	३	
११	प्रदेश लेखा नियन्त्रकको कार्यालय	१	२०	१६	३	१९	१	
१२	गण्डकी विश्वविद्यालय	१	०	१	४	५	०	
१३	गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान	१	६	१	३	४	२	नगर विकास प्रशिक्षण केन्द्रमा कार्यरत १० जना कर्मचारी समेत
१४	गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, गण्डकी प्रदेश	१	०	०	१	१	०	
१५	प्रदेश लोक सेवा आयोग	१	१६	५	३	८	८	
	जम्मा	१५७	२८८५	१५४३	५९५	२१३८	७५३	

नोट- गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको दरबन्दी स्वीकृत नभएको तर ५+१ गरी ६ जना करार सेवामा कर्मचारीहरू कार्यरत रहेकोले कुल दरबन्दी र कार्यरत कर्मचारीहरूमा ६ सङ्ख्या फरक पर्न गएको ।

अनुसूची-३

गण्डकी प्रदेश सरकारका मन्त्रालय र अन्तर्गतका निर्देशनालयहरूको विवरण

क्र.स	नाम	फोन नं.	फ्याक्स नं.	वेबसाईट	ईमेल
१	मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	०६१-४६७६८३ ०६१-४६७८५१	०६१-४६७६६५	ocmcm.gandaki.gov.np	ocmcm@nepal.gov.np / ocmcmgandaki@gmail.com
२	आर्थिक मामिला तथा योजना मन्त्रालय	०६१-४६७९३०	०६१-४६७८८०	moeap.gandako.gov.np	moeap@gandaki.gov.np
३	आन्तरिक मामिला तथा कानून मन्त्रालय	०६१-४६७७३२	०६१-४६७७११	moial.gandaki.gov.np	moialp4@gmail.com
४	भौतिक पूर्वाधार विकास मन्त्रालय	०६१-४६५५३६	०६१-४६५५३६	mopid.gandaki.gov.np	mopid@gandaki.gov.np
५	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	०६१-४६७८८५	०६१-४६७८८५	molmac.gandaki.gov.np	molmac@gandaki.gov.np molmacprovince4@gmail.com
६	सामाजिक विकास मन्त्रालय	०६१-४६७६७२	०६१-४६७९१४	mosd.gandaki.gov.np	mosd@gandaki.gov.np
७	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	०६१-४६७६५४ ०६१-४६७६६९	०६१-४६७६७०	motfe.gandaki.gov.np	moitfe@gandaki.gov.np
८	प्रदेश नीति तथा योजना आयोग	०६१-४६४८४१	०६१-४६२५९४	ppc.gandaki.gov.np	ppc.gandaki@gmail.com info@ppc.gandaki.gov.np
९	मुख्यन्यायधिवक्ताको कार्यालय	०६१-४६७७५४	०६१-४६७७५३	oca.gandaki.gov.np	info@oca.gandaki.gov.np
१०	प्रदेश लेखा नियन्त्रक कार्यालय	०६१-४६७८०८	-	pfco.gandaki.gov.np	info@pfco.p4.gov.np
११	उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय	०६१-४६८०१९	-	iccrpd.gandaki.gov.np	iccrpdpokhara@gmail.com

१२	पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय	०६१-५२०४५४	०६१-५२७५८५	dlfd.gandaki.gov.np	dlfd.pokhara@gmail.com
१३	कृषि विकास निर्देशनालय	०६१-५२०२७३	०६१-५२०२७३	add.p4.gov.np	info.adb@p4.gov.np
१४	स्वास्थ्य निर्देशनालय	०६१-५५०३९०	०६१-५२०३३०	hd.gandaki.gov.np	hd.gandaki@gmail.com
१५	शिक्षा विकास निर्देशनालय	०६१-५५०४६२ ०६१-४६५०९६	०६१-५२८७७३	wred.gov.np	redkaski@gmail.com
१६	वन निर्देशनालय	०६१-५२०३०५	०६१-५२०३०५	dof.gandaki.gov.np	wrfdpkr@gmail.com
१७	यातायात पूर्वाधार विकास निर्देशनालय	०६१-४६६३००	०६१-४६६३००	-	pid.pokhara@gmail.com
१८	गण्डकी विश्वविद्यालय	-	-	gandakiuniversity.edu.np	gandakiuniversity1@gmail.com
१९	गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान	०६१-५२१०८०	०६१-५२०१४६	gpta.org.np	academy.gandaki@gmail.com
२०	प्रदेश लोक सेवा आयोग	०६१-४६७८७३/ ०६१-४६७९५८	-	www.ppsc gandaki.gov.np	gandakipsc2076@gmail.com
२१	गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, गण्डकी प्रदेश	-	-	-	gptevpa@gmail.com

अनुसूची-४

राजस्व विवरण

क. आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ को पौषसम्मको राजस्व सङ्कलन विवरण

रकम रु हजारमा

राजस्व शीर्षक नं	शीर्षक	२०७५/०७६ को वार्षिक लक्ष्य	२०७५/०७६ को असुली	२०७६/०७७ को वार्षिक लक्ष्य	२०७६/०७७ को असुली	२०७७/०७८ को वार्षिक लक्ष्य	२०७७/०७८ को पुस सम्मको असुली	
११३१५	घर जग्गा लगायतको रजिस्ट्रेसन दस्तुर	८०३९५०	४३६२६६	१६५००००	५७२४२९	४०००००	१८६८७२	
१४२५६	चालक अनुमति पत्र	७५१२५०	२८३११४		२४९३७२	४०४०५०	११०२५४	
११४५१	सवारी साधन कर पटके		५६७२		६५०	५४०२०		
१४१७८	सवारी साधन कर			१४५००००	२०७०३			
११४५४	सडक निर्माण तथा सम्भार							
३३३४१	सवारी साधन कर प्रदेश हिस्सा			९८७१७९		१०१६०१५	१०००५२०	७७७९३८
१४२२५	यातायात क्षेत्रको आमदानी			६११६६		३७२४१	१५५०५५	२५३३५
१४१९१	पर्यटन शुल्क		२०००	२०	२०००	४६	५५००	०
१४१९२	पदयात्रा		०		१४०४	१०००	३४०	
१४१५७	दहत्तर/बहत्तर	१८००००		१०००००	१०४९६८	०	२४७७५	
११४७१	मनोञ्जन	११००	११२३	२०००	१३९०	७५००	०	
११४७२	विज्ञापन	५००	३९५२	२०००	३५२१	३०००	०	
११११४	कृषि आयमा कर	१२००		१५००	४०९	१५००		
१४२११	कृषि उत्पादनको विक्रीबाट		२०७			३००	२४६	

१४२१३	अन्य विक्रीबाट प्राप्त गैरकर				३३६		४०१
१४३१२	प्रशासनिक दण्ड जरिवाना				५१२८५		९९२८
१४३११	न्यायिक दण्ड जरिवाना र जफत				१५		
१४२१९	अन्य सेवा शुल्क बिक्री	१००००	१४१८	७००००	१९७७	२५३५	
१४१५१	सरकारी सम्पत्तिको बहालबाट				११९६	०	११३२
१४२१२	सरकारी सम्पत्तिको विक्री		०		७४०	१०१०	३८९
१४२२३	शिक्षाक्षेत्रको आम्दानी		२९२		९३२	११५०	२३४
१४२२४	परिक्षा शुल्क				८६२	०	१६३४
१४२२९	अन्य प्रशासनिक सेवाशुल्क		१५०८५५		१९४१८८	५५००००	८७०७९
१४२५३	व्यवसाय रजिस्ट्रेसन दस्तुर		८५८९१		६१५५३		
११६१३	व्यवसाय रजिस्ट्रेसन दस्तुर तथा व्यवसाय कर				१९५९७	२०२०१०	३५६१२
१४२६४	वन क्षेत्रको अन्य आय	२५००००	०		२०	५७५०५०	
१४१७१	वन रोयल्टी				१२४०		
३३३६१	वन क्षेत्रको रोयल्टी				१४४५६१		३१६३८
३३१५१	वन रोयल्टी सङ्कलन				१८७७		
१४५२९	अन्य राजस्व १४५२९		५७६०९२		२४८	७२०२१०	१०९
११६११ /	एजेन्सी रजिष्ट्रेशन		९४४७			१५०६०	

५४ गाण्डकी प्रदेश सरकारको तीन वर्ष

१४२५३	वन रोयल्टी १४१५३						६०९६३
१४१५४	खानी तथा खनिज रोयल्टी३३३ ६२				०		४२८
१४१५५	जलस्रोत रोयल्टी						
१४१५६	बिद्युत रोयल्टी						२३४१६२
१४१५८	पर्वतारोहण रोयल्टी						११२०३
१४२१८	बिद्युत सेवा शुल्क						८
१४२१७	नहर तथा कुलो उपयोग बापतको शुल्क				६४८		
१५१११	बेरुजु		७२३९		२८३६२	९०९०९०	५६६५७
१५११२	निकासी फिर्ता		०		२९०८	०	१२७९७
१५११३	अनुदान फिर्ता				३६१०४	०	३१२२०
१४३१३	धरौटी सदरस्याहार				११७	०	
३२१२१	गत वर्षको नगद मौज्जात		८२९९२५				
	कुल जम्मा	२००००००	३४३९८५८	३२७७५००	२५५६९१४	५००८५६०	१७०१३५४

ख. आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ को पौषसम्मको अनुदानको अवस्था

रकम रु हजारमा

राजस्व शीर्षक नं	राजस्व शीर्षक	२०७५/०७६ को वार्षिक लक्ष्य	२०७५/०७६ को अनुदान प्राप्त	२०७६/०७७ को वार्षिक लक्ष्य	२०७६/०७७ को अनुदान प्राप्त	२०७७/०७८ को वार्षिक लक्ष्य	२०७७/०७८ को पुससम्म प्राप्त
१३३११	समानिकरण अनुदान	६७७६७४१	६७७६७००	७११२२००	७११२२००	७११२६००	३५५६३००
१३३१२	ससर्त अनुदान चालु	४८५६६४९	४८५६६४९	६४७४४७	६०२४०३३	२०९१४४०	१४०१४००
१३३१४	विशेष अनुदान चालु	१८२३००	१८२३००	८६००००	८६००००	५४००००	१७९९९९
१३३१६	समपूरक अनुदान चालु	१२२२००	१२२२००	११११६००	११११६००	१४९८९००	४९९६३३
		११९३७८९०	११९३७८४९	९७३१२४७	१५१०७८३३	११२४२९४०	५६३७३३२

ग. आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ को पौषसम्मको मु.अ.कर र अन्तशुल्कको अवस्था

रकम रू हजारमा

	राजस्व शीर्षक	२०७५/०७६ को वार्षिक लक्ष्य	२०७५/०७६ को अनुदान प्राप्त	२०७६/०७७ को वार्षिक लक्ष्य	२०७६/०७७ को अनुदान प्राप्त	२०७७/०७८ को वार्षिक लक्ष्य	२०७७/०७८ को पुससम्म प्राप्त
११४११	बाँडफाँड भई प्राप्त हुने मु.अ.कर	३२८८००४	४९,०९७७२	३८५२५००	३७१२३६१	३७८६९००	२१०५३२२
११४२१	बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क	३२८८००४	११८९६१४	३८५२६००	११०४७०२	३७८६९००	६१८९३४
		६५७६००८	६०९९३८६	७७०५१००	४८१७०६३	७५७३८००	२७२४२५६

अनुसूची-५
प्रदेश गौरवका आयोजनाहरु

क्र. सं	प्रदेश गौरवका आयोजनाहरुको नाम	आयोजनाको उद्देश्य	आयोजना कार्यान्वयन गर्ने मन्त्रालय
क. प्रदेशको बजेटबाट सार्वजनिक क्षेत्रले निर्माण गर्ने प्रदेश गौरवका आयोजनाहरु			
१	प्रदेश सदरमुकाम पोखरादेखि स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माण आयोजना	करिब १,२६० किलोमिटर लामो सडक निर्माण गर्न ट्रयाक नभएको ठाँउमा ट्रयाक खोल्ने, मौसमी सडक भएकालाई ग्राभेल गर्ने र ग्राभेल भएकालाई कालोपत्रे गर्ने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
२	एकीकृत प्रदेश प्रशासनिक केन्द्रको निर्माण आयोजना	प्रदेशका सबै मन्त्रालय र अन्य प्रदेशस्तरीय कार्यालय एकै ठाउँमा अटाउने नमुना प्रदेश प्रशासनिक केन्द्रको निर्माण गर्ने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
३	वैडी रुपटार खण्ड (शालीग्राम कोरिडोर लोकमार्ग)	शालीग्राम कोरिडोर लोकमार्ग निर्माण गर्ने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
४	एक घर एक धारा कार्यक्रम	प्रदेशवासीको घर घरमा खानेपानीको धारा पुऱ्याउने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
५	आधारभूत खानेपानी कार्यक्रम	प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुऱ्याउने।	भौतिक पूर्वाधार विकास मन्त्रालय

६	उज्यालो प्रदेश कार्यक्रम	सबै प्रदेशवासीमा विद्युतको पहुँच पुऱ्याउने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
७	मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ आयोजना	प्रदेश सभाका प्रत्येक निर्वाचन क्षेत्रका कम्तीमा दुई गाउँमा जलवायु अनुकूलन नमुना कृषि प्रणाली विकास गरी कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने।	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
८	गण्डकी गाई फार्म तथा दुग्ध विकास आयोजना	चीन सरकारको सहकार्यमा सार्वजनिक-निजी मोडेलमा गण्डकी गाई फार्म र दुग्ध विकास संस्थाको विकास गरी प्रदेशलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने।	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
९	स्याउमा आत्मनिर्भर हुने आयोजना	मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ र म्याग्दी जिल्लाको उत्तरी भागमा स्याउ खेतीको विस्तार गरी स्याउमा प्रदेशलाई आत्मनिर्भर बनाउने।	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
१०	घरवास (होमस्टे) विस्तार र सुदृढीकरण आयोजना	ग्रामीण क्षेत्रमा गरिबी निवारण र पर्यटन क्षेत्रको विविधिकरण गर्न घरवास (होमस्टे) विस्तार र सुदृढीकरण आयोजना	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
११	पर्यटन गन्तव्य विकास तथा प्रवर्धन कार्यक्रम	प्रदेशका पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्धन गर्ने।	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

१२	ताल तथा सिमसार क्षेत्र संरक्षण कार्यक्रम	प्रदेशका ताल तथा सिमसार संरक्षण गर्ने।	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
१३	नवलपुरको लोकाहा खोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण आयोजना	औद्योगिक क्षेत्र निर्माण गरी आयात प्रतिस्थापन गर्ने मझौला तथा ठुला उद्योग स्थापना गर्न निजी क्षेत्रलाई आह्वान गर्ने।	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
१४	गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन आयोजना	प्रदेशमा उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशलाई औद्योगीकरणमा लैजान सघाउने उच्चस्तरको दक्ष जनशक्ति उत्पादन गरी शिक्षालाई बजारसँग जोड्ने।	सामाजिक विकास मन्त्रालय
१५	गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना र सञ्चालन आयोजना	प्रदेशलाई औद्योगीकरणमा लैजान सघाउने मध्यमस्तरको प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गरी शिक्षालाई बजारसँग जोड्ने।	सामाजिक विकास मन्त्रालय
१६	प्रदेश क्रिकेट मैदान निर्माण आयोजना	पोखरा महानगरपालिकाको पशुपतिघाटमा क्रिकेट मैदानको निर्माण गरी खेल पर्यटनको प्रवर्धन गर्ने।	सामाजिक विकास मन्त्रालय
१७	सूचना प्रविधि पार्क निर्माण आयोजना	पोखरा महानगरको जामुनबोटमा सूचना प्रविधि निर्माण र सञ्चालन गरी डिजिटल गण्डकी प्रदेश बनाउने र प्रदेशलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने।	आन्तरिक मामिला तथा कानून मन्त्रालय

१८	प्रदेश प्रहरी तालिम केन्द्रको निर्माण आयोजना	प्रदेश प्रहरी तालिम केन्द्रको निर्माण गरी प्रहरी प्रशासनलाई दक्ष बनाउने।	आन्तरिक मामिला तथा कानून मन्त्रालय
१९	विद्युतीय सुशासन आयोजना	विद्युतीय सुशासन लागु गरी पेपरलेस डिजिटल गण्डकी प्रदेश बनाउने।	मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ख. नेपाल सरकारसँग स्रोत माग गरिएका रुपान्तरणकारी प्रदेश गौरवका आयोजनाहरू			
२०	पोखरा, डेडगाउ, दुम्कीबास, त्रिवेणी सडक निर्माण आयोजना	मुस्ताङको कोरला देखि नवलपुरको त्रिवेणीसम्म पूरा प्रदेशलाई जोडी औद्योगिकीकरणमा सघाउने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
२१	उत्तरगङ्गा जलाशययुक्त विद्युत् आयोजना	बागलुङ जिल्लाको ढोरपाटन क्षेत्रमा जलाशययुक्त विद्युत् आयोजना निर्माण गरी प्रदेशको सन्तुलित विकास र औद्योगिकीकरण गर्ने।	भौतिक पूर्वाधार विकास मन्त्रालय
२२	फेवातालको संरक्षण र सौन्दर्यीकरण आयोजना	फेवातालको क्षेत्र निर्धारण गर्ने, दायौँबायाँ ढल निर्माण गर्ने, जलाधार क्षेत्र संरक्षण गर्ने र दायौँबायाँ सौन्दर्यीकरण गरी पर्यटक आकर्षण गर्ने।	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
२३	कास्की र तनहुँको बिचमा पर्ने तल्लो पुडिटार क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण आयोजना	कास्की र तनहुँको बिचमा पर्ने तल्लो पुडिटार क्षेत्रको करिब २,८०० रोपनी क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गरी निजी क्षेत्रलाई उद्योग खोल्न आमन्त्रण गर्ने।	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

२४	मुटु, मृगौला र क्यान्सरको एकीकृत प्रदेश अस्पताल निर्माण आयोजना	प्रदेशको राजधानी पोखरामा मुटु, मृगौला र क्यान्सरको एकीकृत प्रदेश अस्पताल निर्माण गरी जनतालाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने।	सामाजिक विकास मन्त्रालय
----	--	--	-------------------------

ग. नेपाल सरकारले कार्यान्वयन गर्ने प्रदेश गौरवका आयोजना

२५	पृथ्वी लोकमार्गको स्तरवृद्धि आयोजना	पृथ्वी लोकमार्गको पोखरा मुग्लिङ खण्ड बजार क्षेत्रमा ६ लेनको र अन्य क्षेत्रमा ४ लेनमा स्तर वृद्धि गर्ने।	सडक विभाग
२६	सिद्धार्थ लोकमार्गको स्तरवृद्धि आयोजना	सिद्धार्थ लोकमार्गको घुमाउरा घुम्ती सुधार गरी स्तर वृद्धि गर्ने।	सडक विभाग
२७	नारायणघाट बुटवल सडक खण्ड	पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने	सडक विभाग
२८	पुष्पलाल मध्यपहाडी लोकमार्ग	गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग निर्माण गर्ने	सडक विभाग
२९	तनहुँ जलविद्युत् आयोजना	जलविद्युत् उत्पादन गर्ने।	ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
३०	बुढीगण्डकी जलविद्युत् आयोजना	जलविद्युत् उत्पादन गर्ने।	ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
३१	धौवादी फलाम खानी उत्खनन परियोजना	धौवादीमा रहेको फलाम खानी उत्खनन गरी फलाम कच्चा पदार्थको आपूर्ति पूर्ति गर्ने।	उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

घ. निजी क्षेत्रले निर्माण गर्ने प्रदेश गौरवका आयोजनाहरू

३२	बिरेठाँटी मुक्तिनाथ केबलकार निर्माण आयोजना	कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८४ किलोमिटर लामो, दैनिक ३६,००० यात्रु बोक्न सक्ने केबलकारको निर्माण गरी धार्मिक पर्यटक बढाउने।	मुक्तिनाथ केबलकार प्रा.लि
३३	बुद्धमण्डला निर्माण आयोजना	पोखराको काहुँडाँडामा १०,००० व्यक्तिले एकैचोटि प्रार्थना गर्न सक्ने प्रार्थना घर र ८५ मिटर अग्लो बुद्ध मूर्ति बनाई पर्यटक आकर्षक बढाउने।	पोखराको निजी क्षेत्र
३४	फुलबारी काहुँडाँडा केबलकार निर्माण आयोजना	पोखराको फुलबारी देखि काहुँडाँडाको बुद्ध मण्डलासम्म केबलकारको निर्माण गरी प्रदेशमा पर्यटक बढाउने।	पोखराको निजी क्षेत्र

गण्डकी प्रदेश सरकारका तीन वर्षका मुख्य उपलब्धि

- प्रदेशको कुल ग्राहस्थ उत्पादन आ.व २०७५/०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड रहेकोमा आ.व २०७६/०७७ मा ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको अनुमान छ।
- प्रदेशमा वित्तीय संस्थाको लगानी आ.व २०७४/०७५ को तुलनामा आ.व २०७५/०७६ मा १६.८६ प्रतिशतले र आ. व. २०७६/०७७ मा १९.८७ प्रतिशतले वृद्धि भएको छ।
- प्रदेशभित्र कालोपत्रे सडक १३७ किलोमिटर र ग्राभेल सडक २९२ किलोमिटर निर्माण सम्पन्न भएको छ। आगामी २ वर्ष भित्र सम्पन्न गर्ने गरी ६२५ किलोमिटर सडक कालोपत्रे गर्न र १३४ किलोमिटर ग्राभेल गर्न ठेक्का सम्झौता भई काम भइरहेको छ।
- ३४ सडक पुल र १० झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ।
- एक घर-एक धारा कार्यक्रम अन्तर्गत २४३ खानेपानी आयोजनाको निर्माण सम्पन्न भई ५५,०६० निजी धारा जडान गरिएको छ र अन्य १२६ आयोजना निर्माणधीन छन्।
- विद्युतका काठेपोल प्रतिस्थापन गर्ने नीति अनुरूप हालसम्म २९,८११ काठे पोल स्टिल पोलद्वारा प्रतिस्थापन गरिएको छ।
- १५ स्थानमा १,९२९ रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको छ।
- प्राथमिकता प्राप्त बाली तथा वस्तुहरूका १,४८९ मोडल फार्म प्रवर्धन गरिएको छ।
- ८५ स्थानीय तहका ८७ गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरी ८,५०० कृषक घरपरिवारलाई सहयोग गरिएको छ।
- सहलगानीमा २ कोल्ड स्टोर र ४५ कोल्ड रूमको निर्माण गरिएको छ।
- ८ पशुपन्छी बजार, कुखुरा ह्याचिङ तथा ब्रिडिङ केन्द्र, ३ बधशाला, ३१ दुग्ध चिस्यान केन्द्र, ३४ कृषि बजार केन्द्र, २ टिस्युकल्चर ल्याव, २ प्रिसिजन फार्म र ८ प्रशोधन केन्द्रको निर्माण र ५३ फ्रेसहाउसको सुदृढीकरण गरिएको छ।
- ३,९५२ सामुदायिक वन, १,११९ कबुलियती वन, १ साझेदारी वन, ३४ धार्मिक वन र १ चक्ला वनका कार्ययोजनामार्फत ८,६१,००० हेक्टर वन क्षेत्रको संरक्षण भएको छ।
- ३०८ घरवास प्रवर्धन गरिएको छ।
- प्रदेशमा नयाँ ११,५४७ साना तथा घरेलु उद्योग स्थापना भएका छन्।
- एक स्थानीय तह, एक उद्योगग्राम अन्तर्गत सम्भाव्य देखिएका ५१ स्थानीय तह मध्ये छनौट भएका २० उद्योगग्राम स्थापना कार्य अगाडि बढाइएको छ ।